

द महेशचन्द रेग्मी लेक्चर, 2004

दर्जीलिङ्गमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडानहरू

कुमार प्रधान

18 अगस्ट 2004

सोसाल साइन्स बहा:, ललितपुर, नेपाल

द महेशचन्द्र रेग्मी लेक्चर, 2004

दार्जीलिङ्गमा नेपाली जाति र जनजातीय चिनारीका नया अडानहरू

कुमार प्रधान



सोसल साइन्स बहा:द्वारा 18 अगस्ट 2004 मा कमलपोखरीस्थित रूसी सांस्कृतिक केन्द्र, काठमाडौँमा आयोजित सभामा डा. कुमार प्रधानद्वारा दिइएको व्याख्यानको पूर्ण पाठ ।

© सोसल साइन्स बहा:

प्रथम संस्करण : सन् 2005

प्रकाशक

सोसल साइन्स बहा:

हिमाल एसोसिएशन

पो.ब.न. 166, पाटनढोका, ललितपुर, नेपाल

फोन : 5542544/5548142 • प्याक्स : 5541196

ईमेल : baha@himalassociation.org

वेबसाइट : www.himalassociation.org/baha

ISBN 99933 43 68 4

महेशचन्द्र रेग्मी व्याख्यानमाला

दार्जीलिङ्गमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडानहरू

सर्वप्रथम म कृतज्ञता प्रकट गर्दू यस व्याख्यानका आयोजक सोसल साइन्स बहाः, हिमाल एसोसिएसनलाई, यसरी दोस्रो महेशचन्द्र रेग्मी व्याख्यान दिने सम्मान दिएर दिवड्गत रेग्मीज्यूप्रति श्रद्धाङ्गली अर्पण गर्ने अवसर दिनुभएकोमा । अर्थनैतिक इतिहास लेखनको सूत्रपात गर्दै स्वर्गीय रेग्मीज्यू आफ्नै विशिष्टतासँग एउटा वैज्ञानिक दृष्टि लिएर नेपालको इतिहास लेखनमा एक पथिकृत नै बन्नुभयो । इतिहासको विद्यार्थीको नाताले मैले शोधकार्य सुरु गर्दा एक अनुसन्धानेतस्कका रूपमा मैले गरेको नेपालको तीर्थयात्राहरूमा इतिहास शिरोमणि बाबुराम आचार्य, पण्डित नयनराज पन्त, धनवज्र वज्राचार्य, महेशचन्द्र रेग्मीज्यूको दर्शन र उहाँहरूसँग कुराकानी गर्ने निधो गरेको थिएँ ।

नेपालको परम्परागत इतिहास लेखनबाट छुट्टै भएर इतिहास केवल ‘खुँडा र खुकुरीको तमासा’ होइन, यो केवल महापुरुषहरूको जीवनी होइन र इतिहासको प्रक्रियामा अर्थनीति कसरी कारकतत्त्व बन्दछ भन्ने महत् कार्य नेपालको इतिहास लेखन पद्धतिमा महेशचन्द्र रेग्मीज्यूले गरेर देखाइदिनुभएको एउटा कीर्तिमान छ । काठमाडौंको लाजिम्पाटमा उहाँलाई भेट्न गएको र उहाँले दिनुभएको समय अनि उहाँ पहिलोपल्ट दार्जीलिङ्ग आउनुहुँदा मेरो वासस्थानमा पाउकष्ट गरिदिनुभएको सम्झना अछ आले छ ।

‘समाजशास्त्र’ विषयकै छात्र नभई आफू इतिहासको छात्र भएकोले अनि आफ्नो विशेष अध्ययनको विषय गरी ‘युरोपको आधुनिक इतिहास’ भए पनि आफै थलो दार्जीलिङ्गको इतिहास, विशेष त्यहाँ हामी नेपालीहरूको बसोबास, त्यहाँ उठ्ने मागहरूमा हाम्रो आशा र आकाङ्क्षाका प्रतिविम्बहरू तथा तिनका कारण मेरो शोधको विषय बनेको स्नातकको विद्यार्थी हुँदादेखि नै हो । भारतमा नेपालीहरूको बसोबास धेरै ठाउँमा भए पनि दार्जीलिङ्ग पहाडलाई मूल गढ भनी सबैले स्वीकारेको तथ्य हो ।

दार्जीलिङ्गमा नेपालीहरूका दुई मुख्य मागहरू भएको मैले खुट्याएको थिएँ । एउटा छूटै जाति भएको आधारमा स्वायत्त शासन वा स्वशासनको अधिकार अनि अर्को विभिन्न स्तरमा नेपाली भाषाको मान्यताको माग । अनि यो निक्यौल दार्जीलिङ्गमा नेपाली जातित्व विकासको पृष्ठभूमिका रूपमा मेरो जिज्ञासाको विषय बन्यो । त्यतिले भएन । मैले मूलमै जाने निश्चय गरेँ अनि नेपाली जाति बुझ नेपालको इतिहास नवुक्ती नहुने ठानेँ ।

त्यतिन्जेल नेपालको इतिहास नेपाली भएको नाताले मेरा लागि एउटा सतही रुचिको विषय मात्र थियो । तर परम्परागत इतिहास लेखनभन्दा छुटै महेशचन्द्र रेग्मीज्यूका कृतिहरूबाट म प्रभावित नभएको होइन । मेरो शोधकार्यमा उहाँका केही विचारसँग मतभिन्नता भएको उल्लेख गरिए पनि उहाँका कृतिहरूबाट उद्धरण राखिएका छन् र उहाँको प्रभाव मेरो शोधकार्यमा स्पष्ट परिलक्षित छ । नेपाली जातीयताको जन्म र विकासमा नेपालको कथित राष्ट्रिय एकीकरणको भूमिका मैले विद्यावारिधिको निम्नि शोधकार्यको विषय छानेँ । कलकत्ता विश्वविद्यालयद्वारा सन् 1984 मा स्वीकृत मेरो शोधकार्यको सङ्क्षिप्त रूप Gorkha Conquests: The Process and Consequences of the Unification of Nepal with Particular Reference to Eastern Nepal को प्रकाशन सन् 1991 मा भएको थियो ।

त्यो पुस्तकको अन्तिमभन्दा एक अधिल्लो पृष्ठमा छापिएको छ :

... it will not be amiss to mention that in India the Nepali language has helped to bring about a closer integration of the Kirats, Magars, Gurungs, Tamangs, Newars, Brahmins, Chhetris and others. The Nepali language is spoken there as the first language or 'the mother tongue.' There are other socio-economic factors behind the use of a feeling of identity among the Indian Nepalis ... But that is different story which receives a detailed treatment in a separate study. Footnote: Author's work on Darjeeling in the context of the birth and growth of the nationality feeling among the Nepalese of the place, unpublished.

यो काम अपूर्ण र अप्रकाशित नै छ । पण्डितहरूको भाषामा नेपालमा

समिसित अनेकताको (pluralist) सहअस्तित्व धेरै पाइन्छ भने भारतमा सामन्वयिक (syncretic) एकीभवन पाइन्छ। नेपालमा कमिला प्रक्रिया छ भने हाम्रो दार्जीलिङ्गमा मौरी प्रक्रिया छ नेपाली जातिको संरचनामा।

तर आफ्नो पुस्तक पहाड र खोलाहरूमा इन्द्रबहादुर राईले एक ठाउँमा लेख्नुभएको छ :

उसले आफ्ना दाज्यू-भाइहरूलाई हेयो :

“त्योभन्दा म गोरो छु, म भिन्दै हुँ। त्योभन्दा म साँवलो छु, म भिन्दै हुँ। मेरो नाक त्यसको भन्दा समतल तर त्यसको भन्दा डाँडे, म भिन्दै हुँ।”

उसलाई मुख बाउँदो एउटा शडकाले सलक्क निल्छ : हामी हाँ
के एकै जातीय सन्तान ? हाँ के हामी एउटै जाति ?

वितेका केही वर्षहरूदेखि दार्जीलिङ्गतिर पनि नेपाली जातिभित्रै आफ्नो छुट्टै चिनारीको प्रश्न उठाउन थालिएकाले मेरो खोजीमा एउटा नयाँ आयाम जोडिएको जस्तो लाग्छ। प्रश्न गर्नुपर्ने, सोच्नुपर्ने र यस विषयबारे विशद र गहन चर्चा गर्नुपर्ने अनिवार्य लागेको छ। यिनै विषयमै मेरो यो व्याख्यान छ : एउटा महत् जिज्ञासाका रूपमा।

यहाँ अडगेझी भाषामा प्रयुक्त पारिभाषिक शब्दावलीले जन्माउने गरेका कठिनाइहरूप्रति सचेत रहनुपर्ने पनि अनुभव गर्दछु। युरोपका धेरैजसो राष्ट्रहरू एकभाषी (mono-lingual) भएकाले होला एउटा भाषा र अन्य साक्षा तत्त्वहरूको आधारमा विकसित जनगोष्ठी बुझाउन उनीहरू nation, nationality जस्ता शब्दहरू प्रयोग गर्दछन्। नेपालका कुनै नागरिकले तिनको nationality बारे गरिएको प्रश्नको उत्तरमा नेपाली भन्न वा लेख्नुपर्दछ। भारतमा हामीले त्यसरी लेख्याँ भने हामी विदेशी मानिन्छौं, हाम्रो nationality हो भारतीय अथवा Indian। भारतको सन्दर्भमा नेपालीभाषीको कुरा उठदा sub-nationality प्रयोग गर्नुपर्ने भएको पाउँछौ, अनि भाषाबारेको प्रश्नमा नेपाली लेखेर सन्तुष्ट हुन्छौं।

अन्तर्निहित राजनैतिक सङ्केतलाई त्यागेर जातित्वको अर्थमा nationality शब्दले राष्ट्र वा राजनैतिक सीमाहरू नाघ्ने गरेको अचेल राजनीतिक सिद्धान्तहरूले मान्न थालेका छन्। फेरि भएन ग्रीक भाषामा pagan, heathen अर्थ लाग्ने ethnikos बाट व्युत्पन्न र सन् 1953 मा अमेरिकी समाजवैज्ञानिक David Reisman द्वारा पहिलोपल्ट उपयोग गरिएको ethnicity, ethnic शब्द nationality दार्जीलिङ्गमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडानहरू

ality के पर्यायवाचीजै प्रयोग गरिएको पनि पाइन्छ । उदाहरणार्थ, भारतका धेरै राष्ट्रिय पत्रपत्रिकाले दार्जलिङ्कका नेपालीहरूका विभिन्न मागहरूलाई ethnic demands भनी लेख्ने गर्दछन् अनि नेपाली जातिभित्र किराँत, तामाङ, मगर, नेवार, सुनुवार आदि जनगोष्ठीका प्रसङ्ग उठाउँदा पनि ethnic शब्द तै चलाएको देखिन्छ । आफै अप्टचारामा परेर होला यी जनगोष्ठीहरूका निम्न sub-ethnic शब्द प्रयोग गरेको पनि देखिन्छ ।

‘नेपाली’ शब्दले एउटा भाषा, राजनैतिक अर्थमा नेपालको राष्ट्रियता अनि सांस्कृतिक अर्थमा राजनैतिक वा राष्ट्रिय सीमा नाधेर धेरै कारणले एकबद्ध भएको जनगोष्ठी बुझाउँछ ।

त्यसैले यस चर्चामा मैले ‘नेपाली’ शब्द नेपाल अधिराज्यभित्र यसका सबै नागरिकहरूका निम्न प्रयुक्त हुने अर्थमा प्रयोग नगरी अथवा राष्ट्रिय र राजनैतिक अर्थमा नभई सांस्कृतिक अर्थमा प्रयोग गरेको छु । अनि किराँत, तामाङ, गुरुड, नेवार, सुनुवार आदिको निम्न जनजाति शब्द उपयोग गरेको छु ।

खीष्टाव्द उन्नाइसौं शताब्दीका प्रथम दुई दशकभित्र वर्तमान नेपाल अधिराज्यको निर्माण वा राजनैतिक एकीकरणको प्रक्रिया वा नेपालले वर्तमान राजनैतिक आकार प्राप्त गर्ने प्रक्रम पूर्ण भएको थियो । यो प्रक्रिया र यसका परिणामहरूको विश्लेषण प्रकाशित शोधकार्यमा गरिसकेको छु जसको अन्तिम दुई वाक्य सारांशको रूपमा प्रस्तुत छ :

“Scholars of Nepal invariably praise the cohesive role of the Hindu religion, but what is overlooked is the fact the culture and religion often assume the role of political ideology. If the theoretical rationale of the politically unified kingdom of Nepal was expressed by the Brahmanical Hindu religion, its pragmatic basis was represented in the class of tagadhari high castes who enjoyed a monopoly of power.”

(नेपालका विद्वानहरू हिन्दू धर्मको संशक्तिशील भूमिकाको प्रशंसा गर्दछन्, तर संस्कृति र धर्मले राजनैतिक सिद्धान्तको भूमिका ग्रहण गर्दछन् भने तथ्यको भने उपेक्षा गर्दछन् । राजनैतिक एकीकरण भएको नेपाल अधिराज्यको वैचारिक मूलधार ब्राह्मणवादी हिन्दू धर्मले अभिव्यक्त गर्थ्यो भने त्यसको यथार्थिक आधारको प्रतिनिधित्व सत्ताको एकाधिकार उपभोग गर्ने तागाधारी उच्च जातहरूमा हुन्थ्यो ।)

गोर्खाको विजय अभियानको फलस्वरूप नेपालको राजनैतिक एकीकरण भएकै हाराहारीमा भारतमा फिँजिइरहेको ब्रिटिस सत्ताको आँखा सिक्किमको त्यस भूभागमा पर्न थालेको थियो जुन भूभाग र पछि भोटाङबाट गाभिएका इलाका मिलाएर सन् 1866 मा वर्तमान दार्जीलिङ जिल्ला बन्यो ।

ब्रिटिस भारतको एउटा जिल्लामा दार्जीलिङको परिणति र त्यसपछि घना देखिने गरी नेपालीहरू सङ्ख्यागरिष्ठ किन र कसरी हुन पुगे सोको अनुसन्धान आवश्यक ठानेरै मेरो शोधकार्य बढेको थियो । यी विषयमा के तथ्यहरू प्रस्तुत गर्न सकिन्छ ?

वर्तमान दार्जीलिङ जिल्लाको क्षेत्रफल 1256.6 वर्गमाइल छ । सन् 1835 मा अड्गेजलाई कथित रूपमा भेट चढाइएको 138 वर्गमाइल क्षेत्रमा सन् 1839 सम्ममा केवल एक सय जनसङ्ख्या थियो । त्यही वर्ष काठमाडौंबाट सरुवा भई दार्जीलिङका प्रथम प्रशासक नियुक्त हुने डा. ए. क्याम्पबेल (नेपालका दस्तावेजमा किमिल साहब) ले दस वर्षपछि सन् 1849 मा त्यो सङ्ख्या दस हजार पुग्यो भनि लेखेका छन् । धेरैले क्याम्पबेललाई उद्धृत गरेका छन् । दोर्जेलिङ वा दार्जीलिङको जे नै अर्थ लगाइए पनि यस नाउँले सुरुमा वर्तमान महाकाल डाँडा र वरिपरिको सीमित भूखण्ड मात्र जनाउँथ्यो । यो कुरा हामी समकालिक दस्तावेजहरूबाट जान्न सक्छौं । उल्लिखित इलाकाकावाहिर रहेका मानव बस्तीहरूबारे समकालिक उल्लेख पाइन्छन् । त्यसबाहेक सन् 1835 मा सिक्किमले दिएको भूभागमा नेपाल सीमानगिच पर्ने पुलबजार, सुकेपोखरी, मिरिक क्षेत्रहरू अनि समतलमा सिलीगुडी र तिनताक भोटाङको इलाका कालेबुड परेको थिएन । यी जम्मै भाग निर्जन थिए भनी मान्न सकिदैन ।

सन् 1848 मा दार्जीलिङ, सिक्किम र पूर्वी नेपाल भ्रमण गरी हिमालयन जर्नल्स लेख्ने प्रसिद्ध उद्भिदशास्त्री जोसेफ डाल्टन हूकरले त्यहाँ उल्लेख गरेका छन्, “अहिले अरुणको पश्चिमतिर सीमित भए पनि मगरहरू सिक्किमका आदिवासी थिए, जहाँबाट तिनीहरूलाई पश्चिमतिर अहिलेको लिम्बूहरूको देशमा लाप्चेहरूले लखेटे अनि लिम्बूहरूले तिनीहरूलाई अङ्ग पश्चिमतिर लखेटे ।” तिब्बत भ्रमणमा जाँदा शरतचन्द्र दासले कञ्चनजङ्गाको पश्चिमपटि कांगपाचेन उपत्यकामा मगरहरूका किल्ला र भग्नावशेष देखेको उल्लेख आफ्नो भ्रमण वृत्तान्त Journey to Lhasa and Central Tibet, 1902 मा गरेका छन् । तिनले त्यहाँ सुनेको मौखिक परम्पराअनुसार मगरहरूलाई भोटेहरू आएर त्यहाँबाट लखेटेका थिए । नोर्दे र मरिसको भनाइमा दासको त्यस कुरामा केही सत्यता छ । कारण, नेपालको सुदूर पूर्व (वा दार्जीलिङसँग सिमाना गाँसिएको क्षेत्र) मा

पनि मगर बस्तीहरू र मगर बोलीको प्रचलन पाइन्छ ।

सिक्किमका राजा थुटोब नामग्याल र रानी योशे डोल्माले सन् 1908 मा तिब्बतीमा ‘प्राचीन दस्तावेजहरूको आधारमा’ लेखेका¹ सिक्किमको इतिहासमा पनि सत्रौं शताब्दीमा (सन् 1641) तिब्बतीहरूले सिक्किम पसी आफ्नो शासन कायम गर्दा त्यहाँ लाप्चे र मगर गाउँहरू जित्नपरेको उल्लेख छ । दार्जीलिङ्गमा मगरजुङ (मगरजोड=मगरको किल्ला ?) नाउँ भएको ठाउँ छ । सिक्किमको यो इतिहासअनुसार ‘पहाडिया (लिम्बू र मगर) मुखियाहरूलाई बाहिर हिँड्दा आफ्नो दर्जा र सम्मान प्रदर्शनका निम्नि राज्यबाट रेशमको वस्त्र लगाउने र नगारा पिटाउने अधिकार प्राप्त भएका सनदहरू ती पुराना परिवारहरूसँग अछ देखन पाइन्छ ।

अड्ग्रेजले सन् 1850 सम्म वर्तमान दार्जीलिङ्ग जिल्लाका दार्जीलिङ्ग सदर, खरसाड र सिलीगुडी यी तीन महकुमा गाभ्नअघि यस भूभागमा नेपाली जातिभित्र पर्ने जनजाति गोष्ठीहरूको बसोबास थिएन भन्न सकिदैन । सन् 1789 देखि 1815 सम्म गोर्खाहरूले कालेबुङ महकुमाबाहेक दार्जीलिङ्ग जिल्लाका पहाड र समतलमा टिस्टा नदीसम्म सिक्किमलाई जितेर गाभेका थिए । त्यसपछि नेपाल र सिक्किममाझ सिमाना छगडा मिलाउन इस्ट इन्डिया कम्पनीका दुई अधिकारी क्याप्टेन लोयड र ग्रान्ट सन् 1829 मा दार्जीलिङ्ग भएर सिक्किम पुगेका थिए । लोयडले त्यस बेला त्यस ठाउँलाई ‘the old Goorkha Station of Dorjeling’ भन्दै त्यहाँ छ दिन विताएको विवरण दिएका थिए ।

दार्जीलिङ्गको हावापानी र यस ठाउँको उपयोगिता बुझ अड्ग्रेज गवर्नर-जनरलले उही क्याप्टेन लोयड र अर्का एक जना च्यापम्यानलाई सन् 1836-37 मा खटाएका थिए । त्यो शीतकाल उनीहरूले दार्जीलिङ्गमै विताए । तिनताक दार्जीलिङ्गमा नेपालबाट मानिसहरूको आउजाउ हुन्थ्यो भन्ने सङ्केत पाइन्छ । अड्ग्रेजहरूको क्रियाकलापको चियो गर्न नेपालले विराएको थिएन । बस्तवारसिंह भण्डारीले दिएको रिपोर्टको एउटा अंश द्रष्टव्य छ :

“... सुषिमको दोर्जेलिंगा अंगरेजले छाउनी हाली बसिरहेछ भन्या कुरा
सुनिन लागिरहेछ ई कुरा साँचो छूटो क्या रहेछ अभीतर गरी पाका
जान्या मानिस पठाई जस्ताको तस्तो पवर बुझि हजुरमा विन्ती गरी

¹ यो पुस्तक लामा दावा साण्डुपद्मारा अड्ग्रेजीमा History of Sikkim भनी अनूदित छ (अप्रकाशित) ।

पठा ... भनी मेहर भै बक्सि पठायाको लालमोहर आइपुरयाध्यो ... सुषिम धर्मा तरफको बात बिहोरा जान्या बुझन्या 4 जना मानिस पठायांथ्यां सुषिमको बाटो गरी नगेलुचा दोजर्जिलं पुगी सिपालिदेषि तिस्टा पुगी मधेस निस्की धर्मा दालिमकोटसमेतको हालसुरत बुझी फर्क्यार्छ ... सुषिमाको दोर्जिलं भन्याको जगामा सुषिम्याले अंगरेजलाई कोठि रासन भनि जगा दियाको रहेछ तेही दोर्जिलिंमा अंगरेजको 1 साहेप 1 ज्ञादार 24 नाल सिपाहीसमेत छाउनी हाली बस्याको 14 मैन्हा भयेछ ... सिपालिदेषि दोर्जिलिं संधीर बसी गयाको डाढो 20/25 कोस रहेछ तेसै सिंपालिदेषि दोर्जिलिंसम्म सटक बनाउन भनी मझिसिरदेखि मधेसबाट बेलदार छिकाई राषेछ 60/50 बेलदार हामीले पनि देष्यु अझ अरू पनि आउँछ भंछ भनी येही विस्तारको पवर ल्यायाछ ... संवत् 1894 साल मिति पोष सुदि 12 रोज 1 मुकाम धनकुटा शुभम् ...”

लक्ष्मीर शाही र हेमदल थापा लेख्छन् :

“... हामीहरूको पत् र अंग्रेजी पत्रिदि पाहाडको बाटो, दोर्जिलिङ्ग सिपाही पठाऊ ... कोही रयेतहरू सुषिम तरफ जान लाग्या भन्या जान हुँदैन भनी जबरजस्त गरी थाम्न्या काम् नगर्नु सुषिम तरफका रयेत् येस्तरफ आया भन्दा पनि वाहाँबाट जबरजस्त गरी थाम्न्या छैनन् यो कुरा ब्राह्म हाजसन साहेबसँग भै उन्बाट छोटा साहेबलाई पनी लेखी जान्याछ भनी हक्कम आयाका अर्थ सिवानासिवानाको जगामा यो बन्दोबस्त चाहिन्यै कुरा हो यो कुराको बन्दोबस्त भयेछ बढिया भयो होला किमिल् (क्याम्पबेल) साहेब बाट जाँहाँ चाहिन्या हो वाहा सिवानाको निसाना रापी तक्रारि जमिन् हामीहेरूलाई सपुर्त गच्चा पछि ... आउन्या काम गरौँला ।”

तिनताक कर्ति नेपालीहरू दार्जिलिङ्ग क्षेत्रमा थिए ठीक आँकडा पाउन नसकिए पनि नेपालीहरूको आउजाउबारे अन्य केही समकालीन उल्लेख पाइन्छन् ।

सन् 1839 मा क्याम्पबेल दार्जिलिङ्गका शासक भएर आएपछि यस क्षेत्रको विकास हुन थाल्यो । नोभेम्बर 1840 मा किशनगञ्जबाट एक जना अझ्ग्रेज अधिकारीले क्याम्पबेललाई लेखेको चिठीमा 25 हजार कम्पनी रुपियाँ जिम्मा लगाई शिवराज थापा सुवेदारलाई दार्जिलिङ्ग पठाएको सूचना पाइन्छ । दार्जिलिङ्ग

कचहरीमा सन् 1841 सम्म चलेको अधिनियममा अङ्ग्रेजी शब्द ‘कुल्ली’ को साटो नेपाली शब्द ‘भरिया’ (bharriahs) को प्रयोग विचारणीय छ। दार्जीलिङ्को सुरक्षा र बाटोघाटो मरम्मतको निम्नि सन् 1839 मा Sebundy Sappers नामक कार्यबल गठन भएको थियो। सन् 1862 मा प्रकाशित दार्जीलिङ्को एउटा भ्रमण वृत्तान्तमा त्यस कार्यबलबारे ‘It is composed almost entirely of Nepalese’ लेखिएको छ। सन् 1848 मा हूकरको भ्रमणमा तिनीसँग हिँड्ने दलमा थोरैमा एक जना गोर्खा भएको र अङ्ग्रेजहरूले सन् 1864 मा भोटाडमाथि धावा बोल्दा ब्रिटिस सेनामा गोर्खाहरू पनि भएको उल्लेख पाइन्छन्। समकालीन घटनावलीहरूबाट अङ्ग्रेजहरूले दार्जीलिङ्क लिएको समय यस इलाकामा धेरथोर नेपाली बोल्नेहरू समाहित भइसकेको प्रमाण लाग्छ।

अङ्ग्रेजी शासनसँगै इसाई धर्मप्रचारकहरू पनि दार्जीलिङ्क आउन थाले। जर्मनीको मोरावियाबाट आएको मोरावियन मिसनले सन् 1840 देखि 1860 सम्मको आफ्नो कार्यकालमा लाप्चे र नेपाली भाषामा कोशहरू तयार पारिरहेको र धर्मप्रचारका केही पर्चाहरू यी दुई भाषामा बाँड्ने गरेको उल्लेखले यता नेपाली बोल्ने र बुझेहरूको सङ्ख्या बढिरहेको सङ्केत दिन्छ।

सुरुमा नेपाली जनसङ्ख्या अवश्य धेरै थिएन। नेपालमा सामन्ती प्रथाअन्तर्गतको शोषण प्रबल विकर्षण शक्तिको रूपमा बढिरहेकै समय दार्जीलिङ्कमा अङ्ग्रेजी शासन सुरु भएपछि खुल्न थालेका कामधन्या र विशेष गरी चिया उद्योगको द्रुत विकास आकर्षण शक्ति बन्यो। ‘चियाको बोटमा पैसा फल्छ’ भन्ने सुनेर नेपालबाट निर्गमनको परिमाण धेरै बढ्न गएको दार्जीलिङ्कका जनगणनाहरूको विश्लेषणले प्रमाणित गर्छ।

हूकरले सन् 1848 मा एक ठाउँ लेखेका छन् :

दार्जीलिङ्कमा ब्रिटिसको प्रजा भई धेरै नेपालीहरू बस्छन्, तिनीहरूमा धेरैजसो आपै देशबाट भाग्नेहरू छन् जहाँ फर्केर गए जमिनदारहरूले फेरि पक्नेछन् भनी तिनीहरू त्रस्त छन्। (The Nepalese, of whom there were many residing as British subjects in Dorjiling, were mostly runaways from their own country, and afraid of being claimed, should they return to it, by the lords of the soil) जङ्गबहादुरले घरलौरी गरी 6 हजार लिम्बूलाई काठमाडौं लाँदा त्यहाँ हैजा चली कति सय मर्दा घरलौरीदेखि बाँचेकाहरू जहानैसँग भागेर दार्जीलिङ्क गएको पनि तिनले लेखेका छन्। (Jung

Bahadur levied a force of 6000 of them, who were contoned at Kathmandoo, where the cholera breaking out, carried off some hundreds, causing many families who dreaded conscription to flock to Darjeeling).

सन् 1835 मा अड्ग्रेजहरूले सिक्किमबाट कथित रूपमा भेटस्वरूप पाएको 138 वर्गमाइलको दार्जीलिङ भूभागमा सन् 1869 मा गरिएको जनगणनाअनुसार जनसङ्ख्या 22,607 पुगेको थियो । त्यसमा हिन्दू भनी देखाइएको 9,889 जनामा अधिकांश नेपालीहरू भएका अनुमान त्यसको तीन वर्षपछि भएको दार्जीलिङ जिल्लाको पहिलो जनगणनाको आधारमा सहजै लगाउन सकिन्छ ।

भारतमा पहिलो आधिकारिक जनगणना सन् 1871 मा भएको थियो । दार्जीलिङको निम्नि छूटै सङ्कलन सी.एफ. मगार्थले गरेका थिए । तिनले गरेको सङ्कलनअनुसार सन् 1872 मा दार्जीलिङ जिल्लाको मोठ जनसङ्ख्या 94,712 थियो । तिनमा नेपाली कति थिए उत्तर खोज्ने प्रयास गराँ ।

मगार्थको जनगणना रिपोर्टमा जनसङ्ख्यालाई जातिहरूमा वर्गीकरण गरिएको छ, तर त्यो वैज्ञानिक छैन । तिनको तपसिलमा 'नेपाली' शीर्षकमा एकचालीस जात र जातिहरू छन्, तर फेहरिस्तमा ब्राह्मण र क्षत्रिय (बाहुन-छेत्री) हरू छैनन् । यस विषयमा विशद विश्लेषण मैले एउटा लेखमा गरिसकेको छु । यहाँ त्यसलाई नदोहोच्चाई यति नै भन्दू मगार्थले मोठ जनसङ्ख्याको 34 प्रतिशत नेपाली देखाएका थिए भने तिनको भूललाई सच्याउने जमर्को गर्दा त्यो प्रतिशत 38.4 निकालन सकिन्छ । अथवा 94,712 मोठ सङ्ख्यामा 35,380 नेपाली थिए । मगार्थको आँकडामा नेपाली शीर्षकबाहिर देखाइएका ब्राह्मण र राजपुतलाई पहाडका बासिन्दा नेपाली बाहुन-छेत्री मान्यौ भने अनि तथाकथित सानो जातहरूको सङ्ख्या जोड्दा प्रायः चार हजार निस्कन्छ । अथवा नेपाली नै आफ्नो मूल भाषा भएकाहरू चार हजार थिए भने रहल 31 हजार भोटबर्मेली भाषागोष्ठीका अथवा मतवालीहरू थिए ।

"एक दिन नेपालीहरूले सम्पूर्ण जिल्ला नै ढाक्नेछन्," दार्जीलिङका तत्कालीन अड्ग्रेज जिल्लापालले एउटा टिप्पणी लेखेका थिए । त्यो रिपोर्टमै लेखिएको छ, "दार्जीलिङमा आएर बसोबास गर्न थालेका अधिकांश नेपाली जिल्लामा स्थायी भई बस्छन् ।" नेपालीबाहेक दार्जीलिङमा आएर बस्ने समतलवासीहरूबारे लेखिएको छ, "तिनीहरू स्थायी बस्दैनन् ।" अनि डब्लु.डब्लु. हण्टरअनुसार जिल्लामा बसुन्जेल उनीहरू यहाँका जनसाधारणबाट भिन्नै छुटेर बस्छन् ।

प्रत्येक दशकको जनगणना विश्लेषणतिर नगई सारांशमा दुईओटा कुरा राखौं – एउटा हो चियाबारीको सदृख्या वृद्धिसँगै दार्जीलिङ पहाडमा जनसङ्ख्या वृद्धि अनि दार्जीलिङमा नेपालीहरू स्थायी बासिन्दा भएपछि त्यहाँ नेपालमा जन्मनेहरूको सदृख्यामा कमी ।

सन् 1856 देखि दार्जीलिङमा चियाकमानहरू खोलिदै गए । सन् 1872 मा 74 ओटा चियाकमान थिए भने सन् 1890 मा चियाकमानहरूको सदृख्या 177 पुरयो । सन् 1905 देखि 1935 सम्मको अवधिमा 148 ओटा चियाकमानहरू थिए । सन् 1872 को मोठ जनसङ्ख्या 94,712 थियो । सन् 1891 मा यो सदृख्या बढेर 223,314 पुरोंको थियो जसमा 88,000 ले आफू नेपालमा जन्मेको भनी दर्ता गराएका थिए । सन् 1901 मा मोठ जनसङ्ख्या 249,117 थियो भने तिनमा नेपालीको जनसङ्ख्या 134,000 पुरोंको थियो । सन् 1931 मा जिल्लाको जनसङ्ख्या 319,635 थियो जसमा 161,308 नेपालीहरू थिए अनि उनीहरूमा केवल 59 हजार नेपालमा जन्मेका थिए । सन् 1951 मा मोठ जनसङ्ख्या 445,260 मा 223,088 जना नेपाली थिए, जसमा केवल 749 जना नेपालमा जन्मेका थिए । अनि नेपाली जनसङ्ख्याको ठूलो हिस्सा चियाकमानमा थियो । उदाहरणार्थ, सन् 1941 मा जिल्लाको मोठ जनसङ्ख्या 376,369 थियो जसको 67.6 प्रतिशत वा 254,608 जना नेपाली थिए अनि त्यस सदृख्यामा 114,738 (45.6 प्रतिशत) नेपाली चियाकमानमा थिए ।

यस नेपाली जनसङ्ख्यामा धेरैजसो सुरुमा भोटबर्मेली परिवारका आफै बोलीहरू बोल्ने गोष्ठी वा मतवालीहरू थिए । सन् 1941 कै आँकडा हेरौं, 254,608 नेपालीमा 57,619 राई, त्यसपछि 43,114 तामाङ, 17,803 लिम्बू, 17,262 मगर, 15,455 गुरुङ थिए । सदृक्षेपमा तागाधारी (बाहुन-छेत्री) को सदृख्या 34,940 अनि कथित सानो जातको सदृख्या 31,480 थिए अथवा नेपाली नै मूल भाषाको रूपमा बोल्नेहरू 66,420 थियो भने प्रारम्भमा भोटबर्मेली बोल्ने मतवालीहरूको सदृख्या लगभग 190,000 हजार थियो । सन् 1872 को जनगणना (पहिलो आधिकारिक जनगणना) हेरौं । जिल्लाको मोठ जनसङ्ख्या 94,712 मा 33,258 नेपाली देखिन्छन् । यस नेपाली जनसङ्ख्यामा छेत्री एकै जना दर्ता छैन, ठकुरी 56, गोर्खा 51, पहाडिया 92, पर्वतिया 21 लाई छेत्री मान्यौ भने योगफल 220 पुग्छ । ब्राह्मण दर्ता गर्ने 904 सबै नेपाली बाहुन नहुन पनि सक्छन् । कथित सानो जातमा जम्मा 2,466 (दमाई 252, कामी 1,886, सार्की 328) छन् । भोटबर्मेली परिवारका भाषा बोल्नेहरूको सदृख्यामा सबबन्दा धेरै राई (6,754), त्यसपछि तामाङ (6,567), लिम्बू

(4,663), गुरुड (3,687), मगर (3,020), घर्ती (1,419), नेवार (1,120) गर्दै मोठ जनसङ्ख्या 27,982 पुरछ ।

आफूभित्र भाषिक, सामाजिक, सांस्कृतिक वैविध्य बोकेको यस जनगोष्ठीमा एकत्र र जातीयताको भावना पलाएर विस्तारै प्रखर र सशक्त हुनुमा कुन कारकतत्त्वहरू उत्तरदायी थिए त्यस कुराले विश्लेषण खोज्दै ।

दार्जालिङ्गमा वस्ते नेपालीहरू प्रायः सबै सर्वहारावर्गका थिए । प्रायः सबै नै श्रमजीवी थिए । नेपाली जनगोष्ठीभित्र एउटा वर्गको अर्को वर्गमाथि अत्याचार र शोषण थिएन । उन्नाइसौं शताब्दीको शेष भागसम्म निम्न मध्यवित्त श्रेणी पलाउन लागेको समाजमा पुँजीपति र जमिनदार कोही थिएनन् । त्यस जनगोष्ठीभित्र शासक र शासित थिएनन्, सबै अरुद्वारा शासित थिए । अड्येजहरू सर्वेसर्वा मालिक थिए, चियाउद्योग उनीहरूकै थियो । ठूलठूला पदमा उनीहरू थिए भने सरकारी तथा गैरसरकारी दफतरहरूतिर निम्न पदमा समतलवासी अनेपाली थिए । मध्यम र ससाना व्यापार गर्ने तथा काठमिस्त्री, नापित, जुत्ता बनाउने र सिलाउनेहरू छिमेकी विहार एवं राजस्थानका थिए । श्रम बेचेर जीविकोपार्जन गर्ने नेपालीहरू अर्थनैतिक शोषणका सिकार थिए । नेपालमा रहेको सामन्ती प्रथाको अत्याचारबाट उम्केर मुग्लान पस्नेहरू कुनै रामराज्यमा पुगेनन् । सामन्ती व्यवस्थाको शोषणबाट उनीहरू ब्रिटिस भारतको औपनिवेशिक शासनको घानमा परे । छाउनी र सहरतिर सिपाही तथा श्रमिक हुने, बस्तीतिर ससाना किसान बन्ने, कुलैनवारी र विशेष गरी चियावारीमा हजारौंको सङ्ख्यामा श्रमजीवी बन्ने दार्जालिङ्गको नेपाली समाजमा जातीय भावना परियोजित गरी जगाउनु कुनै मध्यवित्तीय वा पुँजीवादी वर्गीय स्वार्थ थिएन ।

तर यसप्रकारले शोषित, पीडित बनेका नेपालीहरूमा अरूको अव्यवस्थाको तुलनाले 'हामी' भन्दा 'उनीहरू' भिन्नै भन्ने भावना बढ्नु अस्वाभाविक थिएन । अर्थनैतिक (आर्थिक) मात्र होइन सामाजिक दृष्टिले पनि 'हामी' हेय भएको लाग्ने कारण थिए । अड्येजहरूको कुरै छाडिदिँ, समतलबाट आउने शिक्षित किराना र पवित्रतावादी हिन्दूहरू पनि पहिला जाति, धर्म, संस्कृति, बोलीको अनुप्रस्थ विभेदमा मात्र बाँडिएको, तर पछि तागाधारी वर्चस्वको स्थापनाको फलस्वरूप जात प्रथाको अनुलम्ब विभाजनमा परेका अधिकांश मतवाली जनजातिले बनेको नेपाली समाजलाई 'म्लेच्छ' भएकोले हेय ठान्ने गरेको तथ्य छ । शिक्षित 'बाबु' र महाजन खालहरू श्रमजीवी नेपालीलाई 'कुल्ली' बाहेक अरू के ठान्ये होलान् । 'तिनीहरू' बनाम 'हामी' को तीव्र चेतनाको उत्स त्यस अवस्थामा पाइन्छ ।

दार्जीलिङ्को नेपालीमा एकत्वको चेतना बढने कारण नेपालमा जस्तो राष्ट्रिय एकता थिएन, यो चेतना नेपालीभित्रकै वर्गीय स्वार्थले उकासेन। बरु यो चेतना शोषित र शासित वर्गको समूह चेतनाको आडमा बढेको थियो।

नेपाली भाषामा यता पत्रपत्रिका निस्कन थालेपछि तिनमा प्रकाशित सयाँ लेखहरूको विषयवस्तु विश्लेषण (content analysis) गर्दा निस्केको निष्कर्षले यस विचारलाई थप पुष्टि दिएको हो।

जातीय एकत्वको भावना बढने यस प्रक्रियामा दोस्रो प्रबल कारकतत्त्व बनेको थियो नेपाली भाषा। नेपालमा आफ्ना मूलथलो किपटिर भोटबर्मेली परिवारका बोलीहरू बोलिए पनि सबैले नभए पनि धेरैले नेपाली बुझ्ये वा बोल्न पनि सक्ये होलान्। नेपालको एकीकरणपछि राजकाजको भाषा बनेकाले नेपालीको प्रसार बढेको थियो।

विभिन्न भोटबर्मेली बोलीहरू आफ्नो प्राथमिक वा मृतभाषा भएका मानिसहरू हजारौंको सङ्ख्यामा मुग्लान पसेपछि भिन्नभिन्न भाषागोष्ठीका समूहहरू पृथक्पृथक् बस्न सबैने सम्भावना धेरै थिएन। हाटबजार, सहर, चियाबारीका धुरा, छाउनी र गारदतिर छ्यासमिस भएर काम गर्दा र बस्न पर्दा ती आगन्तुकहरूले आफूले दोस्रो भाषाको रूपमा जानेको नेपाली भाषाका महत्त्व बढन थाल्यो। त्यसरी आउने कतिपय तामाड र नेवारहरूले दार्जीलिङ्कमै नेपाली भाषा सिकेका पनि बूढापाकाहरू बताउँथे। बसाइँ सरेर यता स्थायी रूपमा बस्न थालनेहरूको दोस्रो-तेस्रो पुस्ताले आफ्ना बाबुबाजेका बोलीहरू भुलेर नेपालीलाई नै पहिलो भाषा मान्ने प्रक्रिया सुरु भइसकेको थियो।

अड्योजको शासन सुरु भएपछि दार्जीलिङ्क भेकमा खोलिन थालेका शिक्षालयहरूमा कै नेपाली पढाइदैन थियो। शिक्षाको माध्यम थियो हिन्दी, लेप्चा, अड्योजी, उर्दू र फारसी। नेपालबाट निस्केर मुग्लान पस्नेहरू सजिलै हिन्दीभाषी हुन सक्ये, तर त्यसो भएन। धेरै प्रतिकूल अवस्थामा पनि नेपाली भाषा दार्जीलिङ्कमा सुरक्षित बोली मात्र भएर बाँचेन, यस भाषाले धेरै प्रगति पनि गन्यो। शिक्षामा पछौटे र धेरैजसो मजदुरी गर्ने जनसमुदायले यसलाई विचार विनिमय गर्ने तथा आफ्ना भाव र भावना अभिव्यक्त गर्ने साधन बनाएर जोहो नगरेको भए दार्जीलिङ्कमा नेपाली जाति हुने थिएन।

जनगणनाअनुसार दार्जीलिङ्कमा बोलिने यस्ता भोटबर्मेली परिवारका भाषाहरूको सङ्ख्या 19 थियो। सन् 1907 मा प्रकाशित दार्जीलिङ्क गेजेटियर भन्छ, “दार्जीलिङ्कको बासिन्दा भएका तिब्बती वा भोटियाहरू आफै जातिअनुसारको सिकिकमे, भोटानी वा तिब्बती भाषा चलाउँछन्, आदिवासी लाप्चेहरू अँखै केही

मात्रामा आफै लाए भाषा बोल्छन् ... पहाडमा लिम्बू प्रायः सामान्य अर्को भाषा हो अनि तराईमा धिमाल आदिवासीका सन्तान अँउ आफै धिमाल भाषा प्रयोग गर्दछन्। दार्जीलिङ्गका नेपालीहरूमा खस्बु (जिम्दार), मुर्मी र मङ्गर जातीय भाषाहरूमा खुबै प्रचलित छन्। तर नेवार, गुरुड, सुनुवार र याखा पनि बोलिन्छन्। जनसङ्ख्याको पाँच भागमा एक भाग खस वा नेपाली हिन्दी बोल्छन् जसलाई साधरणतः पहाडिया वा पर्वतिया पनि भनिन्छ। ... विभिन्न जनजातिका भाषालाई यसले क्रमशः मास्टैछ अनि यो दार्जीलिङ्गको बहुभाषी जिल्लामा एउटा सांखे भाषा (*lingua franca*) भई प्रचलित छ।”

आफ्नो विशिष्ट चिनारीको मूल टेवा नेपाली भाषा भएकैले होला हिन्दीमा शिक्षित हुन थालेपछि दार्जीलिङ्गका शिक्षित नेपालीहरूले प्राथमिक शिक्षाको माध्यम नेपाली हुनुपर्दछ भन्ने माग गर्न थाले। नेपाली भाषाका मान्यताका निम्नि भएका क्रमिक मागहरू हामी अकारण उठेका पाउँदैनौं।

पहिला नेपालीलाई प्राथमिक शिक्षाको माध्यम बनाउने माग, नेपालीलाई माध्यमिक स्तरमा एउटा विषय बनाउनुपर्ने माग, शिक्षाको माध्यम नेपाली बनाउनुपर्ने माग, स्नातक स्तरसम्म नेपालीलाई शिक्षाको माध्यम बनाउनुपर्ने माग, नेपाली विषयमा अनर्स र एम.ए.को पढाइ सुरु गर्नुपर्ने माग, अनि सन् 1961 मा पश्चिम बड्गाल सरकारले बाहुन-छेत्री, कामी, दमाई, सार्कीलाई मात्र नेपालीभाषी मानी दार्जीलिङ्ग जिल्लामा उनीहरूको सङ्ख्या 19 प्रतिशत मात्र रहेको कैफियत दिई बड्गाली भाषालाई एक मात्र सरकारी भाषा बनाउने ऐन पारित गरिँदा दार्जीलिङ्ग जिल्लामा अधिकांश जनता नेपाली भएको र उनीहरूको मातृभाषा नेपाली भएकाले नेपाली भाषा पनि एउटा सरकारी भाषा हुनुपर्दछ भन्दै चर्केको सफल जनआन्दोलन।

राज्य पुनर्गठन आयोगले आफ्नो रिपोर्टमा कुनै अञ्चलमा एउटा भाषा विशेष बोल्नेहरूको सङ्ख्या 70 प्रतिशत वा अधिक छ भने सो भाषालाई त्यस अञ्चलको एउटा राजकीय भाषाको मान्यता दिन सकिन्छ भन्ने गरेको सिफारिसअनुसार दार्जीलिङ्ग पार्वत्य अञ्चलमा नेपाली एउटा सरकारी भाषा बन्न्यो।

दार्जीलिङ्गमा नेपालीले सरकारी भाषाको मान्यता पाएपछि ‘भाषा हाम्रो प्राण हो’ भन्दै सन् 1972 देखि दार्जीलिङ्गबाट सुरु गरिएको र भारतव्यापी बनेको नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा ठाउँ पाउनुपर्दछ भन्ने माग सन् 1992 मा सफल भयो। यसप्रकार दार्जीलिङ्गमा नेपाली जातित्व वा नेपालीको विशिष्ट जातीय चिनारीको प्रश्नसँग नेपाली भाषाको सम्बन्ध

नड-मासुको रहेको देख्छौं ।

सन् 1924 मा दार्जीलिङ्गमा ‘नेपाली साहित्य सम्मेलन’ स्थापित गर्ने उद्देश्यले डाकिएको पहिलो सभाका सभापति हरिप्रसाद प्रधानको भाषणको एक अंश हेरै :

“यस सम्मेलनको नाउँ ‘नेपाली साहित्य सम्मेलन’ राख्नुपर्ला भन्ने हाम्रो विचार छ किनभने ‘नेपाली’ शब्दको विस्तृत अर्थ हुन्छ । यस शब्दले नेपाल देशका सबै जाति जस्तै— मगर, गुरुङ, किराँती, नेवार, लिम्बू इत्यादि सबको बोध हुन्छ औ यसद्वारा माथि भनिएका तथा अरूपरू पावत् जातिहरू एउटै महान् नेपाली राष्ट्रका अड्ग रहेछन् भन्ने पनि जाहेर हुन्छ ।

कसैकसैका मनमा यो सम्मेलनले त गोर्खालीहरूको भाषाको पो उन्नति गर्न आँटेको रहेछ भन्ने शब्दका उत्पन्न होला तर त्यस्तो त शब्दका गर्नु उचित छैन किनभने नेपाली भाषा आजकल हिमालचल प्रदेशको *lingua franca* (सबैले बुझने भाषा) जस्तो भई रहेछ । यस प्रदेशमा बस्ने मानिसले पृथक्पृथक् बोली बोले पनि नेपाली भाषालाई न बुझ्ने कोही छैनन् । ... औ कुनै एउटा जातिले यस भाषालाई यो मेरै भाषा मात्र हो भन्न सुहाउदैन । ”

दार्जीलिङ्गमा नेपाली जातिको विकास प्रक्रिया विश्लेषण गर्दा यस जातिमा समाहित हुने अलग तत्त्वहरूको विलय महत्त्वपूर्ण देखिन्छ । नेपाली साहित्य सम्मेलनका आठ उद्देश्यमा एउटा यिथो :

“नेपालका भिन्नभिन्न भाषा तथा साहित्य अध्ययन गर्ने तथा तत्सम्बन्धी उत्तमउत्तम साहित्य प्रकाशित गर्ने ।” सभापतिको भाषणमा हरिप्रसाद प्रधानले भनेका थिए, “सम्मेलनको एउटा अर्को उद्देश्य नेपालका प्राचीन भाषाहरू तथा साहित्यको खोजी गर्ने पनि छ । तपाईंहरू सबैलाई नेवारी भाषाको ठूलो प्राचीन साहित्य छ भन्ने कुरा ता थाहा नै छ । यस भाषालाई अचेल नेवारहरूले त विर्सासके भने अरूपको त के कुरा ? ... यसै गरी लेपचा भाषा पनि अचेल लुप्त हुन लागिरहेछ । ई भाषाहरू अध्ययन गरी इनका प्राचीन ग्रन्थहरू प्रकाशित गरी इनलाई लुप्त हुन नदिनु भनी सम्मेलनले ठूलो उद्योग गर्नेछ । ”

‘नेपाली साहित्य सम्मेलन’ नामक एउटा संस्था स्थापित हवस् भन्दै प्रस्ताव राख्दा यहाँ विवेच्य विषयमाथि पारसमणि प्रधानको कथन थियो :

“हामी नेपाली हाँ। नेपाली भन्नाले हामी धेरै जातकाहरू यहाँ समावेश छौं। नेवार, गुरुङ, राई, लिम्बू तामाङ, भोटे, लाञ्चे, थारू, सुनुवार समस्त जातिहरू नेपाली हुन्। प्रत्येक जातिको स्वतन्त्र भाषा छ, तर सबैले बोल्न सक्ने र बुझन सक्ने भाषा नेपाली हुनाले हामीले पहिले नेपाली भाषाको उन्नति गर्नुपरेको हो। ... सज्जनगण ! नेपाली भाषा मात्र उन्नति गर्नुपर्छ भन्ने मेरो अभिप्राय होइन। आफ्ना-आफ्ना भाषालाई पनि अब यसरी भुलेर हुँदैन। नेवारी बोलीको, गुरुङ बोलीको, राई बोलीको, लिम्बू बोलीको, तामाङ बोलीको, भोटे, लाञ्चे समस्त बोलीहरूको पनि खोजी गराँ, किताबहरू लेखी जहाँसम्म हुन सकेको नवीन जागृति गराई उन्नति गर्नुपर्छ।”

तर त्यसो कहिले भएन, समयले त्यस्तो माग गरेन।

दार्जीलिङ्गमा नेपाली जातीयताको भावना बढ्नुमा नेपालको पहाड खण्डबाट समान सामाजिक व्यवस्थाबाट निस्केर आएको अनुभव, साशा वेशभूषा (दौरासुरुवाल) र हतियार (खुकुरी) को भूमिका पनि मानिलिँ। विद्वानहरूले अन्य कारकतत्त्वहरू पनि बताएका छन्, जसमा ‘जात प्रथा’ लाई प्रमुखता दिइएको पाइन्छ। “दार्जीलिङ्गको समाज मुख्यतः हिन्दू समाज भएकोले नै यसद्वारा व्याप्त हुँदैछ। तर ती वर्ग स्तरीकरण भएका पनि हुन्छन्। धेरैजसोलाई उनीहरूको समाज सुदृढ बनाउनमा नेपालीलाई मातृभाषाको रूप दिने कार्यभन्दा जात प्रथाको प्रभाव धेरै कार्यकर थियो। जात प्रथालाई हटाइदिनु होस् अनि सङ्घटकहरू पृथक्पृथक् भएर ढल्नेछन्।” (The Nepali society of Darjeeling, being a predominantly Hindu society, the caste system automatically forms the basis of their social organization and almost every aspect of the society is pervaded by the same. But they are also class stratified. The influence of the caste system, rather than the adoption of ‘Nepali’ as their mother tongue for many, was instrumental in making their society an organic whole. Remove the caste system and the constituent parts will fall apart.)

नेपाली भाषाभन्दा जात प्रथाको भूमिका दार्जीलिङ्गमा नेपाली जातीयताको दार्जीलिङ्गमा नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडानहरू

विकासमा धेर महत्वको छ भन्ने विचारसँग पूर्ण सहमति जनाउन नसकिने केही कारण प्रस्तुत गर्दछु । दार्जीलिङ्को नेपाली जनसङ्ख्यामा सुरुदेखि भोटबर्मेली परिवारका भाषा बोल्ने मतवालीहरूको प्रभुत्व भएको चर्चा अघि नै भइसक्यो । तिनमा नेवारहरूबाहेक अन्य जातिभित्र आफै जात प्रथाको परम्परा थिएन । ठूला जातहरूको सामाजिक वर्चस्व नभएको र अधिकांश मतवालीहरूद्वारा गठित दार्जीलिङ्को नेपाली समाजमा जात प्रथाका नियमहरू कठोरतासँग पालन भएको नदेखिएको एकाध विदेशी पर्यवेक्षकहरूले उल्लेख पनि गरेका छन् । अन्तरजात र अन्तरजनजातीय विहेवारीहरूले सुरुदेखि सामाजिक स्वीकृति प्राप्त गरेका उदाहरण पाइन्छन् । दार्जीलिङ्क मुरलान पस्नेहरू जातपातको आधारमा नेपालमा चल्ने ‘मुलुकी ऐन’ देखि मुक्त थिए ।

अर्को कुरा, दार्जीलिङ्कमा नेपालीहरूको वस्ती बस्न थालेदेखि जात प्रथाविरोधी धार्मिक आन्दोलनहरूको प्रभाव व्याप्त थियो । सन् 1883 मा दार्जीलिङ्क सहरदेखि केही टाढा रंगबुलमा आफूद्वारा स्थापित धाममा जोसमनि सम्प्रदायका विद्रोही सन्त कवि ज्ञानदिले ‘उदयलहरी’ रचना पूर्ण गरे । विभिन्न जात र जनजातिका धेरै जना मानिस तिनका शिष्य भएका र दार्जीलिङ्क भेकमा त्यो सम्प्रदाय व्यापक भएको लोकपरम्परा छ ।

त्यसभन्दा केहीअघि नै सन् 1875 मा भारतको एउटा सुधारवादी आन्दोलन ‘आर्यसमाज’ को शाखा दार्जीलिङ्कमा खोलिएको थियो । पहिला जोसमनि सम्प्रदायमा प्रविष्ट भएर पछि आर्यसमाजमा प्रमुख भूमिका निर्वाह गर्ने आर्यसमाजका संस्थापक दयानन्द सरस्वतीको सत्यार्थ प्रकाश को नेपाली उल्था गर्ने पं. दिलुसिंह राईले सन् 1899 को ‘दार्जीलिङ्कको पहिरो’ को सवाई रचेका थिए ।

ब्रिटिस शासनसँगसँगै सुरु भएको इसाई धर्म प्रचारबाट आकर्षित भएर केही नेपालीहरू इसाई भएका थिए । जात प्रथा नमान्ने जोसमनि, आर्यसमाजी तथा इसाईहरूका कारण नेपाली जातित्वलाई चोट पुगेको देखिदैन । बरु उनीहरूले पनि त्यस जातित्वको आधार नै बनिसकेको नेपाली भाषा त्यागेनन् । यस भेकमा नेपाली पाठ्यपुस्तक लेख्ने, बालसाहित्य उल्था गरी छपाउने, गोखापित्रको हाराहारी गोर्खे खबर कागत निकालेर नेपालीमा पत्रकारिता सुरु गर्ने एक जना इसाई पादरी गड्गाप्रसाद प्रधान थिए ।

यसरी जात, जाति, धर्मलाई उछिनेर नेपाली भाषा दार्जीलिङ्कमा जातीय तादात्म्यताको बलियो सूत्र बनेको इतिहास केलाउन सकिन्दै ।

नेपाली जातीय भावनाको विकास प्रक्रियाकै फलस्वरूप दार्जीलिङ्कमा नेपाली भाषासम्बन्धी मागहरूसँगै विस्तारै जातीय आधारमा राजनैतिक मागहरू उठन

थाले । गत खिष्टीय शताब्दीको सुरुदेखि गोर्खा नाउँ गरेका सामाजिक संस्थाहरू आए । राजनैतिक भन्न सकिने स्थानीय सङ्गठन 'हिलमेन्स एसोसिएसन' (1917) र नेपाली, भुटिया, लाप्चेलाई प्रतिनिधित्व गर्ने 'नेवुला' (1936) भए पनि गोर्खा वा नेपाली जातित्वको आधारमा सन् 1943 मा डम्बरसिंह गुरुडको नेतृत्वमा गोर्खा लिग स्थापित भयो । अनि यसले प्रायः आधा शताब्दी नै दार्जीलिङ्को राजनीतिमा आधिपत्य जमायो । प्रायः सँगसँगै भारतको कम्युनिस्ट पार्टीको दार्जीलिङ्क शाखा खोलियो । भाषाको आधारमा प्रान्त गठन गर्ने कड्डेसको पुरानो प्रस्ताव थियो । सम्भवतः त्यसकै आधारमा कम्युनिस्ट पार्टीको दार्जीलिङ्क शाखाको पक्षमा रत्नलाल ब्राह्मण (माइला बाजे) र गणेशलाल सुब्बाले हस्ताक्षर गरी अन्य भाषिक प्रान्तसरह 'गोर्खास्थान' को माग गर्दै भारत स्वाधीन हुने बेला गठित अन्तरिम सरकारका दुई कर्णधार जवाहरलाल नेहरू र लियाकत अली खानलाई ज्ञापनपत्र चढाएका थिए । पछि त्यस पार्टीले प्रान्तको माग छाडेर नेपालीभाषी बहुसङ्ख्या भएको दार्जीलिङ्कका निम्नि आञ्चलिक स्वायत्त शासनको माग गर्न थाल्यो ।

त्यसपछिको मुख्य घटना सुवास घिसिङ्को नेतृत्वमा सन् 1980 मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठन, छुटै प्रान्त (राज्य) गोर्खाल्याण्डको माग र हिंसात्मक आन्दोलनपछि सन् 1988 मा दार्जीलिङ्क गोर्खा स्वायत्त पार्वत्य परिषद्को गठन हो ।

नेपाली भाषा भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त हुनुपर्दै भन्ने माग 22 अगस्त 1992 मा सफल भयो । भारतको आधिकारिक सर्वोच्च साहित्यिक संस्थान साहित्य अकादमी, दिल्लीले नेपाली भाषालाई सन् 1975 मै मान्यता दिइसकेको थियो ।

दार्जीलिङ्कको नेपाली जाति त्यस गोष्ठीभित्रको कुनै शक्तिशाली वर्ग वा जात वा जनजातिको स्वार्थ या दबावमा नभई समानताको अनि त्यसलाई दिगो बनाउने सूत्र नेपाली भाषा भएको आधारमा गठित भएको लाग्छ ।

उता दार्जीलिङ्कमा नेपालका सबै राजनैतिक पार्टीहरूको नेतृत्व तागाधारी विशेष गरी बाहुनहरूकै हातमा भएको चर्चा गरिन्छ । त्यसको तुलनामा सुरुदेखि नै दार्जीलिङ्कले भिन्नै चित्र प्रस्तुत गरेको छ । भनौँ भने त्यहाँको राजनैतिक नेतृत्व मतवालीवर्गमा पर्ने व्यक्तिहरूकै हातमा देखिन्छ । गोर्खा लिगका संस्थापक र अन्य नेताहरूमा डम्बरसिंह गुरुड, अरिहादुर गुरुड, आर.डी. सुब्बा, टी. मनेन, शिवकुमार राई, देवप्रकाश राई अनि गत दुई दशकदेखि त्यस भेकमा राजनैतिक प्रभुत्व कायम गर्ने सुवास घिसिङ्को केही त्यस्ता नाउँ हुन् ।

राजनीतिबाहेक सामाजिक साहित्यिक क्षेत्रमा पनि त्यसै अवस्था छ। औपचारिक साहित्य लेखन सुरु हुनुअघि सबाई र लहरी लेखने, नेपालीमा नाटक लेखने र खेलने, बालकथा, पाठ्यपुस्तक र खबर कागत निकालने अनि पछि नेपाली साहित्यमा अनेकौं असल कृति रच्ने अधिकांश नाउँ मतवालीवर्गमा पर्ने व्यक्तिहरूकै छन्।

नेपालीहरूका दुईओटा महत्त्वपूर्ण माग (एउटा राजनैतिक र अर्को भाषिक) सन् 1988 र सन् 1992 मा पूरा भएकै समयतिर हठात् दार्जीलिङ्को नेपाली जातिभित्र जनजातीय चिनारीका अडानहरू प्रकट हुन थाले। धैरेले व्याख्यातित ठानेको, घटनाको सूत्रपात्र भयो र जातजात, जातिजातिका सङ्घसंस्थाहरू सकिय हुन सुरु भए।

दार्जीलिङ्को नेपाली जातिमा चिनिएको समन्वयात्मक (syncretic) एकीभवन के एउटा भ्रम मात्र हो? macro Identity (भारतको सन्दर्भमा नेपाली जातिको विशिष्ट चिनारी) को साटो नेपाली जातिअन्तर्गत पृथक् जनजातिहरूको micro identity का निम्नि उच्चरित हुन थालेका स्वरहरूले धैरै सचेत व्यक्तिहरूलाई चिन्तित बनाएको देखिन्छ। केही भारतीय नेपाली सङ्गठनहरूले भारतको एक अरबभन्दा धैरै जनसङ्ख्यामा नेपालीहरूको सङ्ख्या एक करोड भएको दावी गर्दै आए पनि आधिकारिक वा सरकारी हिसाबमा नेपालीहरूको सङ्ख्या प्रायः बीस लाखजसि मात्र छ। एक अरबमा एक करोड एक प्रतिशत होला तर जनगणना रिपोर्टअनुसार बीस लाखको हिसाबमा 0.04 प्रतिशत बच्छ अनि त्यसमा पनि नेपाली जातिका सङ्गठक तत्त्वहरूले आफ्नो जाति, भाषा, धर्म, संस्कृतिका आधारमा आफै छूटै चिनारीको आवाज उठाउन थालेपछि र नेपालीको साटो आफ्नो पृथक् जातिको नाउँमा आफूलाई दर्ता गर्न थाले भने भारतको परिप्रेक्ष्यमा अणुविक्षण यन्त्रले मात्र देखन सकिने सङ्ख्यामा नेपाली पुग्ने मात्र होइन त्यसका सङ्घटक मान्य जनजाति वा जनगोष्ठीहरू विलुप्त हुने आशङ्काले ग्रस्त छन् सचेतहरू। भारतीय नेपाली एउटा सङ्कटको घडीमा परेको विचार पोछ्छन् धैरै।

प्रश्न उठ्छ : यथार्थमा के जातीय अस्तित्वमा जनजातीय चिनारीका अडानहरूपछि नेपाली जाति विनाशकारी हाँक हुन नसक्ला?

नेपालको सन्दर्भमा नेपाली जातिभित्र सबै क्षेत्रमा तागाधारी वर्चस्व र तागाधारीको विपरीतार्थक शब्द पनि नहुने मतवाली वा भोटबर्मेली र अन्य जातिहरूमा विभेद alienation को एउटा मुद्दा छ। सन् 1990 मा भएको प्रजातान्त्रिक क्रान्ति नै नेपालमा जनजातीय चिनारी पहिल्याउने राजनीतिको

निम्नित एउटा नयाँ गोरेटो मानिन्छ । समाजवैज्ञानिकहरूले सन् 1990 को जनआन्दोलन क्रान्तिपछिको नेपालले जनजातीय चिनारी व्यवस्थित पार्ने समस्याहरू भोगनुपर्ने भविष्यवाणी गरिसकेको डेविड गेलनरले ट्रान्सफोर्मेसन् अफ द नेप्लीज स्टेट मा लेखेका छन् ।

नेपालको निम्नित यो समस्या जीवन्त भएको र हुने कारणहरू हामी बुझ्दौं । यहाँ जातीय/जनजातीय सन्तुलन र सामन्जस्य नभएको देख्दौं । अनि पोहोरको ‘द महेशचन्द्र रेग्मी लेकचर’ दिने डा. हर्क गुरुडले ‘त्रिशूल र दोर्जे’ मा नेपाली राजनीतिको सामाजिक परिवेशबारे एउटा प्रसङ्ग उठाउदै भन्नुभएको थियो :

“यो विगतको हिन्दू नेपालको अवशेष हो भने मैची नदी पूर्व हेरेमा भविष्यमा नेपाली समाजको प्रारूप देख्न सकिन्छ । नेपालमा मुलुकी ऐनका पण्डितहरू परम्परागत कर्मकाण्ड र चाकडीमा व्यस्त रहे भने सिक्किम र दार्जीलिङ्का नेपालीभाषीहरूले नेपाली इतिहास, साहित्य, कला र राजनीतिलाई परिभाषित गर्ने काममा मार्गदर्शन दिए । नेपाली राजनीतिमा तागाधारीहरूको एकाधिकार यथावत् छ भने मुलुकी ऐनबाट स्वतन्त्र सिक्किम र दार्जीलिङ्कमा सबै जात/जातिहरू समानताका आधारमा खुला प्रतिस्पर्धा गर्दछन् ।” (पृ. 4)

अवस्था त्यस्तो हुँदाहुँदै पनि र जातीय एकताकै आधारमा केही महत्त्वपूर्ण उपलब्धिहरू सम्भव हुन सके पनि वर्तमानमा उच्चरित हुन थालेका छ्वै स्वजातीय चिनारीका प्रश्नहरू विचारणीय छन् ।

डा. गुरुड भन्नुहुन्छ, “नेपालमा जातीय भावना नौलो अनुभूति होइन, सुषुप्त रहेको भावनाको अभिव्यक्ति हो ।” अनि फेरि, “अहिलेको नेपालमा देखापरेका सामाजिक सजीवताअधिका शासनकालमा भएका दमनहरूको परिणति हो ।” वर्तमान दार्जीलिङ्कको सन्दर्भमा यस्तै विचार व्यक्त गर्न सकिदैन ।

दार्जीलिङ्क भेकमा माथि उल्लिखित नेपाली जातित्व सुदृढ हुने प्रक्रिया चलिरहेको समय यस्मा सझटक हुने विभिन्न जनजातिका निजी विशिष्टता लोप भएर गइहालेको पनि थिएन । राई, लिम्बु, गुरुड, नेवार, तामाङ आदिले नेपाली भाषालाई प्रायः मातृभाषाको रूपमा अड्गीकार गरे पनि साइनो शब्दहरू भने अै पनि प्रायशः आफ्नो जनजातीय बोलीकै प्रयोग गर्दैन । नेवारहरू दिदीलाई तता, भाउजूलाई तताजू, मामालाई पाजु, माइजूलाई मलेजू, फुपूलाई नीनी, बाजे-बोजूलाई अजा-अजी भन्नुहुन् भने तामाङहरू दिदीलाई नाना,

बाजेलाई म्हेम्हे, बोजूलाई माम, काकालाई आगु, फुपालाई पुसाई भन्छन्।

साइनो शब्दहरूको प्रयोगबाहेक धेरैजसोले जन्म, विवाह र मृत्युमा आफ्नो कर्मकाण्ड भुलेका थिएनन्। यस्ता कर्मकाण्ड एकापटि बाहुन पुरोहितले गरे पनि सँगसँगै आफ्नो पुख्यौली दस्तुरअनुसार सम्पन्न गरिन्थ्यो, अै गरिन्छ।

अघि भनेछै मैले ethnicity लाई जनजाति अर्थमा लिएको छु। अनि यसरी विषयलाई बुझ खोज्दा ‘एथिनिटी’ वारे विभिन्न धारणाहरू उपयोगी बन्दछन्।

नेपाली भाषालाई अड्गीकार गर्दै आफू नेपाली जातिको भन्ने अनुभव गर्नेहरूले आफ्ना बाबु-बाजेको कुरा सम्फेर आदिम/आद्यस्वरूपीय (primordial) भावना साँच्नु अस्वाभाविक होइन।

रगतको साइनोले अभिभावी भावनात्मक आशक्ति र निष्ठा जन्माउने गर्द्द अनि यो कुनै एउटा समूहमा जन्मनेहरूको साशा सम्पत्ति हुन्छ। आधुनिक विश्वमा यस्तो जातीय/जनजातीय आशक्ति र त्योसँग टाँसिएका भावनाहरू त्यसै कारण देखिन्छन्, मानिसहरूले आफूलाई आफ्नै आदिमता वा आद्यताको काँचुलीबाट मुक्त पार्न सक्दैनन्, समाजवैज्ञानिकहरूमा एकथरीको राय छ।

आधुनिकतातिर अग्रसर भइरहेको बहुजातीय बहुभाषी देशहरूमा विशिष्ट जातीयताका मुद्दाहरू बौरी उठ्ने घटनापछि दुई सशक्त तर परस्पराश्रयी तथापि स्वतन्त्र र विपरीत उद्देश्य भएका तत्त्व उत्तरदायी हुन्छन् भन्दै पहिलो तत्त्व चिनारीको खोजी र दोसो विकास र प्रगतिको माग हो मान्छन्।²

दार्जीलिङ्गमा धेरै कारणहरूले एउटा सिङ्गो नेपाली जातित्वको विकासमा विभिन्न आदिम आशक्तिहरू गैण भएर गए पनि निमिटचान्नै भएर लुप्त भइहालेको देखिन्दैन। नेपाली जातित्व विकासको प्रक्रिया कार्यरत भइरहेको समय सन् 1924 मा नेपाली साहित्य सम्मेलनको स्थापना हुँदा दिएका भाषणहरू हामीले हेरिसक्यैं।

शिक्षाको विकासले सामाजिक चेतनाहरू ल्याएपछि, गत खिष्टीय शताब्दीको प्रारम्भिक दशकतिर नेपाली जातिभित्रका जनजातिहरूमा कुनैकुनैले आफ्नै सामाजिक सङ्गठन खोल्ने काम नगरेका पनि होइनन्।

सन् 1922 मा ‘नेपाली तामाड बुद्धिष्ट एसेसिएसन’ स्थापित भएको देखिन्छ। तथापि यो थियो बौद्ध धर्मको प्रचार र प्रसार अनि समाजमा नैतिक सुधार गर्ने उद्देश्य लिएर स्थापित संस्था। धेरैपछि यस संस्थाको नाउँबाट

² Clifford Geertz, 'The Integrative Revolution: Primordial Sentiments and Civil Politics in New States', in John Hutchison & others (ed), Nationalism : Critical Concepts in Political Science, vol.I, Routledge, London, 2000, p. 111.

‘नेपाली’ हटेर ‘अखिल भारतीय’ भयो । उद्देश्य भिन्नै भए ।

यो संस्था स्थापित भएकै समयतिर ‘नेवार समाज’, ‘किराँत समाज’ जस्ता सामाजिक संस्थाहरू पनि स्थापित भए । तथापि उनीहरू धेरै प्रभावकारी भएको पाइदैन । तर खिष्टाब्द नब्बेको दशक सुरु हुने बेलादेखि दार्जीलिङ्गमा विभिन्न जातजातिका अनेकौं सङ्गठनहरू स्थापित हुन थाले । निष्क्रिय भइसकेका पुराना संस्थाहरू फेरि सक्रिय हुन थाले ।

तामाङ्गहरूको अखिल भारतीय तामाङ बौद्ध सङ्गठन अनि तामाङ घेदुड, किराँत याकथुड चुम्लुड र यायोक्खाको छत्रछायामा खुलेका राई र लिम्बूहरूका सङ्गठन, किराँत राई खोम्बु सङ्गठन, याक्खा (देवान) सङ्गठन, गुरुडहरूको तमु छोजं धीं, मगरहरूको मगर लाफा सङ्घ, नेवार समाज, अनुसूचित जातका सङ्गठनहरू, सुनुवारहरूको किराँतवंशी सुनुवार (मुखिया) कोइँचू इत्यादि । अनि अचेल बाहुन-छेत्रीहरूको श्री हितकारी तागाधारी सम्मेलनका शाखाहरू खोलिएका खबरहरू छापामा निकै देखिदैछन् ।

यस्ता संस्थाहरू राजनैतिक क्रियाकलापमा संलग्न छैनन् । उनीहरूको मूल उद्देश्य आफ्नो समाज र संस्कृति बचाउनु भएको बताउँछन् । यस्ता सङ्गठनहरूलाई आफ्नो-आफ्नो गोष्ठीका सबै सदस्यहरूको समर्थन प्राप्त नभएकाले प्रायः विवादहरू पनि उठिरहन्छन् ।

सब जनगोष्ठीहरूका लोकधुन, बाजागाजा साशा सम्पत्ति बनाएर एउटा अकेस्ट्रल ऐक्य (orchestral unity) को रचना नै नेपाली सङ्गीत हो भन्दै नेपाली साहित्यका एक ख्यातप्राप्त कवि मनप्रसाद सुब्बा लेख्छन्, “नेपाली राष्ट्रभित्रका विभिन्न जात र जातिलाई ‘नेपाली राष्ट्रियता’ ले एक सूत्रमा बाँधेको छ भने भारतमा नेपाली जाति-गोष्ठीभित्र पर्ने विभिन्न जातिलाई ‘नेपाली जातित्व’ ले एकमुष्ठ पारी सबल तुल्याएको छ, जुन सबलता लिएर हामीले एकदुई राष्ट्रिय अधिकारहरू हासिल गरिसकेका छौं, अछ केही मूल अधिकारहरू हासिल गर्न बाँकी नै छ । तर नेपाली वा गोर्खा जातिको यो मुठ्ठी छुटाउदै औला र आँखलाहरूमा विभाजित भएर गए केही हासिल गर्नु त परै जाओस, हाम्रो पहिचान नै लोप भएर जाने स्थिति मात्र हात लाग्नेछ । हाम्रो जातिभित्रका जातपातका एकाइहरू विच्छिन्न भएपछि ‘नेपाली जाति’ र ‘नेपाली संस्कृति’ नामको अस्तित्व नै कहाँ रहन्छ ।”³

यस्तो अर्को एउटा लेखको अन्तिम अनुच्छेद यहाँ राख्दछु :

³ मनप्रसाद सुब्बा, ‘नेपाली जाति र संस्कृति समसामयिक परिप्रेक्ष्यमा ।’

“कसैको तर्क अर्के सुन्छू। केराजस्तो गाँजिएको गोर्खा एकतालाई तोड्न नै मैदानेहरूले यो जात-जातको चाल चलेको भन्छन्। ‘बाँड अनि शासन गर’ भन्ने नीति। यस्तै हो भने पनि सिकाउने र मूलमन्त्रसमेत दिने त हामैहरू हुनुपर्छ। फेरि कोही भन्छन्, ‘हाम्रो जातले जनजातिको दर्जा पाए धेरै सहुलियत र आरक्षणहरू पाउनेछौं। भविष्यमा हाम्रा जातकाहरू आइएएस, आइपीएस भएर निस्कनेछन्।’ कुरा ठीकै हो र राम्रो पनि। तर जनजातिको दर्जा हासिल गर्ने होडमा अदूरदर्शी तरिकाले हस्याड-फस्याड गर्दा अहिलेको गोर्खा जाति नै टुक्रा-टुक्रा भयो भने हामीमाथि थिचोमिचो गर्न खप्पिस मैदानेहरूले यहाँ सजिलै अतिकमण गर्लान्। त्यस समय हाम्रा आइएएस, आइपीएस गर्नेहरू नेपालको शरणार्थी शिविरमा पुग्न नपर्ला? अहिले भोटाडको सर्वोच्च ओहदामा पुग्ने श्री टेकनाथ रिजाल नेपालमा शरणार्थी जीवन विताइरहनुभएको छ। शरणार्थी शिविरतिर हेयौं भने धेरै भोटाड सरकारका प्रथम दर्जाका पदाधिकारी रहिसकेकाहरू भेटिन्छन्। अबको 50-60 वर्षमा त्यस्तो स्थिति त हामीमा नआउला? खास कुरो के हो? यो के भइरहेछ? ठीकै हुँदैछ कि बेठीक हुँदैछ? यी प्रश्नहरूको ठीक उत्तर हामीले आजै खोजनपर्छ जस्तो लाग्छ।⁴

भाषा र जातीयताको आधारमा गरिएका मागमा दार्जीलिङ्गका अधिकांश नेपालीहरू एकबद्ध हुने गरेको देखेर नेपाली जातिलाई फुटाउन जात-जातको संस्था खोल्ने पड्यन्त्र गरिएको भन्ने विचार बोक्नेहरू थोरै छैनन्।

अर्कोर्थरीको विचारअनुसार दार्जीलिङ्गमा विभिन्न जातजातिले आफ्ना विशिष्ट चिनारीहरूका प्रश्न उठाउन थाल्नु नेपालमा सन् 1990 को जनआन्दोलनपछि सुषुप्त जातीय भावनाहरू अभिव्यक्त हुन थालेका घटनाहरूकै प्रतिध्वनि हो। तर दार्जीलिङ्गमा नेपाली जातित्वको विकास जसरी भएको थियो त्यसको विश्लेषण गर्दा उक्त व्याख्या चित्तबुझो लाग्दैन।

मलाई जहाँसम्म लाग्छ दार्जीलिङ्गका नेपालीहरूमा पृथक् जातजातिको चिनारी धेरै मुखर भएको एउटा मुख्य कारण 8 अगस्त 1990 को दिन तत्कालीन प्रधानमन्त्री विश्वनाथ प्रताप सिंहद्वारा धेरै समयदेखि थान्कोमा राखिएको मण्डल आयोगको रिपोर्टलाई हठात् क्रियान्वित गर्ने विवादास्पद घोषणा हो। नेपालमा

⁴ सन्त राई, ‘छरपस्टिएका संस्मरणभित्र जातजातका क्रियाकलाप’, सुनचरी समाचार, 29 जुलाई, 2004।

सन् 1990 को जनआन्दोलनकै समकालमा भएको यो घोषणा वी.पी. सिंहले अन्य कारणले उत्तेजित भई गरेको अस्वीकार गरे पनि शिक्षालय र नोकरीचाकरीमा ‘अन्य पछाटे वर्ग’ (Other Backward Classes) को निम्नि 27 प्रतिशत स्थान आरक्षण कुनै अरु कारणले नसोची, नबुझी, कुनै राष्ट्रिय सहमति नबनाई गरेको काम भनेर धेरैले आलोचना गरेका छन्। अनुसूचित जात र जनजातिको निम्नि वर्षोदेखि 22.5 प्रतिशत स्थान आरक्षित थियो भने यस नयाँ वर्गलाई दिइएको 27 प्रतिशत जोड्दा आरक्षणको प्रतिशत 49.5 पुग्ने भयो। फलस्वरूप यसले प्रतिकूल प्रतिक्रियाहरू जन्मायो।

प्रख्यात समाजवैज्ञानिकहरू सबैले ‘मण्डल रिपोर्ट’ को कटु आलोचना गरेका छन्। यसमा पछाटे वर्ग वा जातहरू चिन्हित गर्ने मापदण्डहरू भ्रमात्मक, पुराना थोक्का र दुर्बल आँकडाहरूमा आधारित थिए। यो रिपोर्टले स्वाधीनतापछि भारतीय समाज संरचनामा आएका परिवर्तनहरूलाई आफ्नो ध्यानमा नराखेको र मण्डलीकरणले भारतीय समाजमा जात र जातिको आधारमा अनावश्यक विभेद र विभाजनहरू ल्याएको समाजवैज्ञानिकहरू बताउँछन्।⁵

जेहोस्, हुने हुनामी भइहाल्यो र त्यसको प्रभाव दार्जीलिङ्को नेपाली जातिमा पर्न गच्यो। आफ्नो छट्टै चिनारीको होडबाजीपछि नोकरीचाकरीमा आरक्षणको आकर्षण कार्यरत छ। मेरा प्रश्नहरूको उत्तरमा सबै यस्ता जातजातिको प्रतिनिधित्व गर्नेहरूले ‘ओबीसी’ को सुविधाकै कुरा निकाल्छन्। तागाधारी सङ्गठनका सक्रिय सदस्यहरूको पनि उत्तर एउटै पाइएको छ।

अन्य पछाटे वर्गलाई नोकरीचाकरी आदिमा आरक्षण दिने राजनीतिको सरोकार ओहोदा, पद वा क्षमता बाँडचुँड पारेर उपभोग गर्ने विधिसँग बढी गरिने हुन्छ, सामाजिक न्यायको निम्नि सङ्घर्षसँग होइन। भारतको संविधानमा अनुसूचित जातका निम्नि आरक्षणको व्यवस्था गरिएको चालीसबयालीस वर्षपछि सामाजिक न्यायको निम्नि त्यो रणनीतिको औचित्यबारे गहन तर्कवितर्क र अनुभवाश्रित (empirical) जाँच हुनुपर्याँ अनि मात्र त्यो सुविधा अन्यत्र विस्तार गरिनु उचित हुने थियो। आरक्षण नीति वास्तवमा विचित्रहरूको स्वार्थमा नभई आरक्षणको लाभ पाउने जातका श्रेष्ठजन (elites) को स्वार्थमा हुने गरेको प्रायः सर्वविदित छ। जातिजात चिनारीको राजनीतिले यस प्रथाको कुप्रभावमा पर्नेहरू वा त्यसका सिकार हुनेहरूलाई लाभ पुऱ्याएको हुँदैन, नेताहरूले लाभ उपभोग गरिरहेको पाइन्छ। अनि सामाजिक न्याय स्थापित गर्ने

⁵ M.N. Srinivas, ed, Caste : Its Twentieth Century Avatar, Viking, New Delhi, 1996.

रणनीति केवल आरक्षण हो ? कि यसले अब असल नभए पनि समान अन्य रणनीति वा उपायहरूमाथि रोक मात्र लगाइरहेछ ? यी विषयहरूमा गहन तर्कवितर्क आवश्यक थियो तर सीमित राजनीतिक स्वार्थले यस्तो कुरामा विचार नगर्दो रहेछ ।

जनविचार नलिई वा त्यसलाई ध्यान नदिई प्रधानमन्त्री पद ओगट्ने एक जना व्यक्तिले लिएको अपर्श्ट निर्णयको परिणाम सर्वत्र देखियो भने दार्जीलिङ्को नेपाली जातिमा पनि त्यसको स्वागतयोग्य भन्नै नसकिने प्रभाव परेको छ ।

यसरी छुट्टै चिनारीबाट तिनीहरूलाई प्राप्त हुन सक्ने लाभको प्रत्योभनमा सम्बन्धित जनजातीय गोष्ठीका श्रेष्ठजनहरू (elites) वा अब भनौं उनीहरूको गुप्त पडयन्त्रकारी दल (elite cabal) आदिम भावनाहरू उकासेर त्यसकै आधारमा राजनीति गर्ने त्यस्तो आद्य भावनालाई राजनैतिक क्रियाकलापमा परिणत गरी आफ्नो नेतृत्व स्थापित गर्न लागिपरेका हुन्छन् । यस कुरामा दार्जीलिङ्क पनि अपवाद देखिदैन । अनि धेरै यस्ता अगुवाइसँग टाँसिएका सझ्गठनहरूमा लाभ र सुविधाहरूका निम्ति विवादहरू परिस्फुट नभएका पनि होइनन् ।

भनिन्छ, एउटा जातीय स्थिति (ethnic situation) विकसित हुन त्यहाँ एउटा स्पष्ट शत्रु हुनुपर्छ, अनि राम्रो शत्रुको अभावमा धेरै आन्दोलनहरू सूत्रपातविनै सेलाएर गएका छन् ।⁶ शत्रुको रूपमा सत्ता, व्यवस्था, विभेद र बहिष्कार, उत्पीडन, शोषण आदि हुन सक्छ भने दार्जीलिङ्को नेपाली समाजभित्र कुनै सझ्गठक जनगोष्ठीले जातिभित्र त्यस्तो आन्तरिक स्थितिको सामना गर्नुपरेको अवस्था थिएन र छैन । कुनै वाट्यीक तत्त्व शत्रुको रूपमा चिनिन्छ भने त्यो विशेष कुनै जनजातीय गोष्ठीको मात्र नभई सम्पूर्ण नेपाली जातिको बैरी हुने गर्दछ । यस्तो स्थितिको परिणाम जातीय अन्तर्कलह होइन तर जातीय एकबद्धता नै हुन्छ ।

कुनै जनजातिको संस्कृतिको जगेन्ता केवल त्यस समूहको प्रयास नभएर सम्पूर्ण नेपाली जातिको हुने गरेको सामाजिक प्रवृत्ति उदाहरणस्वरूप छन् । अचेल नेपाली जातिमा समाविष्ट विभिन्न जात र जनजाति सझ्गठक समूहका लोकगीत, लोकनृत्य, लोकपरम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापित नेपाली/गोख्खा सांस्कृतिक मञ्चहरू निकै सक्रिय देखिन्छन् । सबैको समानता, समान भागीदारीको घडेरीमा दार्जीलिङ्कको नेपाली जातीयता फस्टाइरहने आशा गराँ । केही जात

⁶ Dipankar Gupta, 'The Content of Ethnicity: Sikh Identity in a Comparative Perspective', OUP, Delhi, 1996, p. 1.

(जाति) लाई अन्य पछ्यौटे वर्गमा दर्ता, सिक्किम र पश्चिम बड्गालमा तामाड र लिम्बुलाई अनुसूचित जनजातिको मान्यता अनि यसबाट प्रेरित भएर अब अन्यहरूले हामी छुटै जाति हाम्रो धर्म, भाषा, संस्कृति छुटै भन्ने अडानहरूको जाति विथोल्ने काम त नगर्ला भन्ने प्रश्न अनावश्यक होइन ।

तथापि दार्जीलिङ्को नेपाली जाति टुक्रिएर विलुप्त नहोला भन्ने मेरो आफ्नो धारणा केवल भावना मात्र नभएर केही तथ्यहरूमा आधारित छ जुन तथ्यहरू ठोस र सबल छन् ।

एक, अहिलेसम्म दार्जीलिङ्को नेपाली जातीयताको विकासबारे जुन चर्चा गर्न्यै त्यसमा यस जातिभित्रकै एउटा वर्गले अर्को वर्गमाथि थिचोमिचो गरेको वा एउटा विशेष जात वा जातिको वर्चस्व र प्रभुत्वमा अरू वञ्चित हुनुपरेको अवस्था पाएनौ ।

दुई, कतिपय कारणवश नेपाली जातिका सङ्घटक जाति र भाषा गोष्ठीहरूले समयसमयमा आफ्नो छुटै चिनारीको प्रश्न उठाए पनि त्यो केवल आन्तरिक विषय भएजस्तो लाग्छ । आफ्नै घर वा भौगोलिक इलाकाबाहिर सबैले आफ्नो परिचय गोर्खा वा नेपाली (भारतीय नेपाली) नै दिन्छन् । परम्परा त्यस्तै हो क्यार । श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनमा पढेको थिएँ । वाराणशी गढरहेका पृथ्वीनारायण शाहले चौबीसी पर्वतका राजाका कर्मचारीहरूलाई सँगै यात्रा गरौ भन्दा उनीहरूले भनेका थिए रे, “पहाडमा रहेदा पो गोर्खा पर्वत पाल्पा पिउठाना येस्तो थियो मध्येशमा आयापछि त हामी पहाडिया एकै हुँछौं । हजुर्लाई छाडि मधिस्यातिर किन लागुँला ।”

तीन, विभिन्न जनजातीय गोष्ठीले छुटै चिनारीका कुरा उठाउदै हिन्दू चाड भनेर दसै-तिहार नमानने नियो गरी आफ्नो सङ्गठनबाट फतवा जारी गर्ने काम गरे पनि धेरैजसोले त्यसलाई टेरेनन् । तामाडहरू माझ पोहोर दसैको टीका लाउने नलाउने विवाद निकै चर्किएको थियो । अखिल भारतीय तामाड बौद्ध सङ्गठनको फरमानको तामाड धेउद्द्वारा विरोधले परिवेश केही उत्पत्त भएको थियो । प्राप्त रिपोर्टहरूअनुसार अधिकांश तामाड, राई, लिम्बू, गुरुड, मगर आदिले दसै मनाए । मनाउनेहरूको तर्क थियो - हाम्रो धर्म अर्कै भए पनि परम्परादेखि मनाएर आएको दसै-तिहार धार्मिकभन्दा धेरै नेपाली/गोर्खाको सांस्कृतिक चाडपर्व हो ।

अनुसूचित वा ओबीसी को दर्जा पाउँदा सम्बन्धित जनगोष्ठीका सबै वा अधिकांशलाई कुनै लाभ वा सुविधा प्राप्त हुने होइन, यस्ता लाभ र सुविधा पनि त्यो विशेष जनगोष्ठीमा श्रेष्ठजनको अचेल प्रचलित creamy layer वा

दूधको माथि तर लाग्ने स्तरले नै उपभोग गर्ने हुन् । अनुभवको आधारमा यस्तो अवस्थाप्रति धेरैजसो नै सचेत भएका छन् ।

आफ्नो छुटै चिनारीको कुरा गर्नेहरूले अझसम्म आफू नेपाली वा गोर्खा भएको खुला खण्डन गरेका छैनन्, वरु त्यसको विपरीत भिन्नै भए पनि सबै नेपाली वा गोर्खा कहलाइने एउटै सङ्घीय व्यवस्थाको छत्रछायामा भएको स्वीकार गरेको यी विभिन्न जनजातीय सङ्गठनद्वारा प्रकाशित साहित्यमा स्पष्ट उल्लेख गरिएको हुन्छ । तथापि कहिलेकाहीं यस्ता सङ्गठनका कार्यकर्ताले आफू छुटै भएको अडान लिँदा त्यही समुदायकाहरूले विपरीत तर्क प्रस्तुत गरेको पनि धेरै उदाहरण पाइन्छन् ।

सङ्घटक जात, जाति, जनजातिले आफ्नो-आफ्नो चिनारीका अडानहरू लिँदैमा दार्जीलिङ्को नेपाली जाति विनष्ट नहोला । दार्जीलिङ्कमा नेपाली जातित्वलाई क्षय हुन नदिने मूल टेवा नेपाली भाषाको व्यापक उपयोग नै हुने प्रायः निश्चित देखिन्छ । अहिले विभिन्न जातिगोष्ठीका संस्थाहरूले आफ्नो अडानहरू विषयमा जेजिति प्रचार साहित्य प्रकाशित गर्दैछन् ती एकदुई पातावाहेक सबै नेपालीमै गर्दैछन् । कारण आफ्ना पुख्यौली बोली उनीहरू नै बुझैनन् ।

एकभाषी नै भइसकेको दार्जीलिङ्को नेपाली जाति छ । अनि यसरी एकभाषी भएको कारण कुनै स्वार्थगोष्ठीले आफ्नो भाषा अरूमाथि थोपरेकोले होइन तर समय र परिस्थितिले स्वतः त्यस्तो अवस्था सृष्टि गरेकाले हो । जनजातीय नयाँ अडान लिनेहरूले आफ्नो-आफ्नो बोली/भाषाको पुनरुद्धार गर्नुपर्ने र प्रचलनमा ल्याउनुपर्ने कुरा गरे पनि यो काम साहै सम्भव होलाजस्तो छैन अनि यसका कारण धेरै छन् ।

भाषा जन्मदै कसैले लिएर आउदैन । भाषा एउटा सामाजिक संवृत्ति हो । दार्जीलिङ्कमा हरेक जात, जाति, भाषागोष्ठीको आफ्नो छुटै क्षेत्रीयता (territoriality) छैन र पलपलमा अन्यहरूसँग सम्पर्कमा आउनुपर्ने हुँदा साक्षा भाषाको रूपमा नेपाली भाषा अनिवार्य बन्दछ ।

दार्जीलिङ्को नेपाली समाजमा सङ्घटक जनजातिका भाषा उपभाषाहरू मृतप्रायः भइसकेको वास्तविकता छ । अनि अप्रचलित कुनै भाषा वा बोलीलाई बौरी उठाएर जीवित बनाउन सकेको घटनाको उदाहरण मानव इतिहासमा दुर्लभ भएको विद्वान्हरू मान्छन् ।

यसबाहेक केवल भावनामा आएर कुरा उठाउनेहरूलाई आफ्नो भाषिका (बोली) का कति उपभाषिका छन् अनि कुनलाई स्तरीय मानेर स्वीकार गर्ने

भन्ने प्रश्न गर्दा यसबारे उनीहरूको अनभिज्ञता स्पष्ट छलकच्छ ।

दार्जीलिङ्गे नेपाली साहित्यका मूल स्तम्भहरू धेरैजसो व्यक्तिहरू मतवालीवर्गका छन् । व्यापक सङ्ख्यामा पाठक, राष्ट्रियदेखि राज्य र स्थानीय स्तरसम्म समग्र नेपालीहरूको सम्मान प्राप्तिको ठाउँमा आफ्नो पुख्यौली बोली सिकेर साहित्य रचना गरी सीमित पाठक र मान्यताको विकल्प आकर्षक हुन सक्तैन । नेपालबाट प्रकाशित नेपाली साहित्यबारेका ग्रन्थहरूमा नेपाली आफ्नो मातृभाषा नभएर पनि नेपाली भाषा र साहित्यलाई ठूलो योगदान पुऱ्याउनेहरू भनी शिवकुमार राई, इन्द्रबहादुर राई र अन्य राई, पादरी गड्गाप्रसाद प्रधान, पारसमणि प्रधान, भाइचन्द्र प्रधान र अन्य नेवार तथा त्यसरी अरू गोष्ठीका नेपाली भाषासेवी र साहित्यकारहरूको वर्गीकरण गर्ने प्रथाले दार्जीलिङ्गका नेपालीहरू किंतु राँकिने गर्दछन् त्यसबारे नेपालका यहाँहरू धेरै अवगत हुनु हुन्न ।

दार्जीलिङ्गबाट नेपाली भाषा हट्यो भने त्यहाँ नेपाली नेपाली जाति रहनेछैन ।

दार्जीलिङ्गमा नेपाली जातीयताबारे चर्चा गर्दा यस व्याख्यानको सुरुमा त्यहाँ एउटा विशिष्ट नेपाली जाति निर्माणमा नेपालीको साक्षा भाग्य (अवस्था) र नेपाली भाषाले निर्वाह गरेको विषयलाई महत्त्व दिएको थिएँ । आज कथित रूपले यो जातिअन्तर्गत विच्छिन्नताका आवाजहरू उठे पनि सुदूर भविष्यसम्म दार्जीलिङ्गमा यो जातित्व/जातीयताको मूल आधार वा घडेरी साक्षा भाग्य र साक्षा नेपाली भाषा नै हुने लाग्दछ ।

परिशिष्ट

Details from Mr.C.F. Magrath's
Darjeeling District Census Compilation, 1872

सी.एफ. मगार्थको सङ्कलन

सन् 1872 मा दार्जीलिङ जिल्लामा नेपाली जनसङ्ख्या
दार्जीलिङ जिल्लाको मोठ जनसङ्ख्या : सन् 1901 देखि 2001 सम्म
दार्जीलिङ जिल्लाको नेपाली जनसङ्ख्या सन् 1872-1951 जातजातिअनुसार

जनगणना रिपोर्ट : सन् 1951

नेपाली भाषा सहायक भाषाका रूपमा बोल्नेहरूको सङ्ख्या
दार्जीलिङ जिल्लाको मोठ जनसङ्ख्या : सन् 1901 देखि 2001 सम्म
सन् 1901 मा 249,117
सन् 1911 मा 265,550
सन् 1921 मा 282,748
सन् 1931 मा 319,635
सन् 1941 मा 376,369
सन् 1951 मा 445,260
सन् 1961 मा 624,640
सन् 1971 मा 781,777
सन् 1981 मा 1,024,269
सन् 1991 मा 1,335,618
सन् 2001 मा 1,605,900

Details from Mr. C.F. Magrath's
Darjeeling District Census Compilation, 1872
ETHNICAL DIVISION OF THE POPULATION

Name of Nationality, Tribe or Caste	Number
I. NON-ASIATICS	
Europeon	
English	207
Irish	97
Scotch	42
French	19
German	43
Italian	6
Prussian	5
Total	419
American	1
TOTAL OF NON-ASIATICS	420
II. MIXED RACES	
Eurasian	32
III. ASIATICS	
A. Other than Natives of India and British Burmah Nepali, viz-	
Ale	9
Basnet	2
Chibing	15
Damai	252
Diwan	7
Dilpali	4
Durlami	26
Gain	28
Ghalia	537
Gharti	1,419
Ghatwal	47
Gurung	3,150
Gurkha	51
Hatwali	7
Iyakha	235
Jamadar	331
Jimi	99
Jirel	2
Kami	1,886
Khamba	3,919
Dārjīlīlīmā नेपाली जाति र जनजातीय चिनारीका नयाँ अडानहरू	29

Khawa	310
Limbu	4,663
Magar	3,011
Manjhi	275
Moktan	3
Newar	1,087
Pahariya	92
Parbatiya	21
Parel	3
Pradhan	30
Rai	1,814
Risingia	6
Sengten	3
Sarki	328
Suchikar	5
Sunawar	1,192
Tamang	4
Thakur	56
Thami	13
Thapa	447
Unspecified	398
Total	25,781

B. *Natives of India and Burmah*

I. *Aboriginal Tribes*

Aka	165
Dhimal	873
Lepcha	3,952
Mech	893
Murmi	6,557
Uraon	1,648
Total	14,088

सी.एफ. मगार्थाको सद्कलन : सन् 1872 मा दार्जीलिङ जिल्लामा नेपाली जनसदूच्या

नेपाली	सदूच्या	नेपाली	सदूच्या
आले	9	खावा	310
बस्तेर	2	लिम्बू	4,633
चिविड	15	मगर	3,011
दमाई	252	माझी	275
दिवान	7	मोक्तान	3
दिल्पाली	4	नेवार	1,087
दुलार्पी	26	पहाडिया	92
गाइन् (गाइने)	28	पर्वतिया	21
घलिया (घले)	537	परेल	3
घर्ती	1,419	प्रधान	30
घटवाल (कटुवाल ?)	47	राई	1,814
गुरुड	3,150	रिसिङ्गे	6
गुर्खा	51	सेडतेन	3
हातवाली (?)	7	सार्की	328
झायखा (याखा)	235	सूचीकार	5
जमादार (जिम्दार, राई)	331	ठाकुर (ठकुरी ?)	56
जिमी	99	थामी	13
जिरेल	2	थापा	447
कामी	1,886	अनिर्दिष्ट	398
खम्बा (खम्बु, राई)	3,913		
कुल			25,781

दार्जीलिङ जिल्लामा नेपाली जनसङ्ख्या सन् 1872-1951 जात-जातिअनुसार

	सन् 1872	सन् 1901	सन् 1911	सन् 1921	सन् 1931	सन् 1941	सन् 1951
राई	6,754	33,133	40,409	41,236	47,431	56,794	64,745
छेत्री	-	11,597	12,599	-	-	25,941	30,463
सन्यासी	267	1151	1,060	-	-	-	1,085
ब्राह्मण	904	6,470	6,195	8,174	8,719	8,999	11,317
भुजेल	-	-	-	-	-	5,816	5,745
योगी	-	-	-	-	-	454	474
मगर	3,020	11,912	12,451	14,934	16,299	17,262	19,413
नेवार	1,120	5,770	6,927	8,751	10,235	12,242	14,827
तामाङ	6,567	24,465	27,226	30,450	33,481	43,114	49,890
गुरुड	3,687	8,378	9,268	9,575	11,154	15,455	17,864
लिम्बू	4,663	14,305	13,804	14,191	16,288	17,803	19,835
सुनुवार	11,94	4,428	3,820	3,691	4,055	4,822	4,803
याखा	242	1,143	1,119	-	850	825	दर्ता गारिएन
दमाई	252	4,643	4,453	5,781	5,551	8,162	9,116
कामी	1,186	9,826	10,939	11,779	11,331	16,272	19,432
सार्की	328	1,823	1,992	2,036	2,432	2,778	2,932
घर्ती	1,419	3,448	3,584	-	2,053	496	998
माझी	275	-	-	-	-	-	327
थामी	13	-	-	-	-	-	475
ठकुरी	56	-	-	-	-	-	804
थापा	447	-	-	-	-	-	-
गोखर्बा	51	-	-	-	-	-	-
पहाडिया	92	-	-	-	-	-	-
पर्वतिया	21	-	-	-	-	-	-

सम्पूरक

लेखकको पहिलो पहर, दार्जीलिङ् 1982, मा पहिलो लेख ‘दार्जीलिङ्को नेपाली जाति : एउटा ऐतिहासिक अध्ययन’ बाट एक उद्धरण पृष्ठ 40-42 ।

स्वाधीनतापछि पहिलो जनगणना सन् 1951 मा भयो । यसमा दार्जीलिङ्मा नेपाली जातिको विकासको प्रक्रियालाई दृष्टिमा नराखी राई, लिम्बू तामाङ, नेवार, गुरुङ, मगर प्रवृत्तिलाई भिन्नै देखाउने चेष्टा भयो । विश्लेषणको निम्नि आँकडा आवश्यक बन्द्ध । सन् 1951 को जनगणनाले केवल बाहुन, छेत्री, सन्यासी, कामी, दमाई र सार्कीको मातृभाषा ठानेर जिल्लामा नेपालीभाषीको सङ्ख्या 88,958 दियो । अरुलाई नेपाली मातृभाषा होइन तर आफै बोली मातृभाषा बोल्ने अनि नेपाली दोस्रो बोल्ने देखाइयो । रिपोर्टका मातृभाषाको तालिका (1.9) र माध्यमिक वा सहायक (सवृसिङ्गयरि) भाषाको तालिका (1.10) मिलाएर यहाँ राखिन्द्ध ।

क. मातृभाषा	ख. बोलेको सङ्ख्या	ग. ख-मा नेपाली भाषा सहायक भाषा भएको भनी देखाइएको सङ्ख्या
राई	64,730	58,875
तामाङ	49,780	44,929
लिम्बू	20,092	17,833
मगर	19,413	17,423
गुरुङ	17,864	15,595
नेवार	14,827	13,412
सुनुवार	4,803	4,339
थामी	457	420

सन् 1951 मा दार्जीलिङमा यी विभिन्न बोली जान्ने र बोल्नेको सङ्ख्या कदापि त्यति धेरै थिएन, त्यस बेला हामी छात्र अवस्थामा हुनेहरूलाई थाहा छ, नेपाली साहित्य सम्मेलन स्थापित हुँदाका भाषणहरूले अर्कैं कुरा तीस वर्षअघि नै भनेका थिए। जिल्लामा विभिन्न जम्मा 64 मातृभाषा बोल्नेमा दोस्रो भाषा नेपालीले बोल्नेहरू 210,030 देखाइए।

यही प्रसङ्गमा केही तथ्यहरूसिर सङ्केत गर्न एकदुई कुरा ध्यानमा राख्न योग्य छ। तालिका हेर्दा स्पष्ट देखिन्छ, पहाडवासी भोटे, लाच्चे, सेर्पाहरू जम्मैले नेपाली दोस्रो भाषा लेखाए, अरुले त्यति लेखाएनन्, केही उदाहरणहरू :

क. मातृभाषा	ख. बोल्नेको सङ्ख्या	ग. ख-मा नेपाली भाषा सहायक भाषा भएको भनी देखाइएको सङ्ख्या
बड्गाली	64,446	2,431
हिन्दी	30,240	3,372
लाच्चे	13,394	12,075*
सेर्पा	8,989	8,126*
भोटिया	7,063	6,335*
उर्दू	2,980	634
अझ्ग्रेजी	2,665	698
तिब्बती	1,436	1,275*
डुक्पा	1,121	986*
राजस्थानी	714	-
चिनियाँ	509	14
कागते	350	314*
मारवाडी	267	11

* अरूको तुलनामा पहाडवासी जातिहरूको नेपाली भाषासँग आत्मीयता देखिन्छ।

दार्जीलिङको समाजका गहिराइमा वस्ते अन्तर्धारामा प्रवाह र प्रतिप्रवाह चाखलागदो समाजशास्त्रीय अध्ययनको विषय छ।

सन् 1951 को जनगणनामा अर्को ध्यान दिनुपर्ने विषय पनि छ। सन् 1872 मा समतलवासीमा बड्गालीहरूको सङ्ख्या एकसय पनि देखिदैन। सन् 1953 को प्रायः 320,000 जनसङ्ख्यामा 37,444 बड्गाली थिए, भनी देखाइएको छ। सम्भवतः बड्गालीभाषी राजवंशीजस्तै अरु पनि त्यसमा छन्। जाति, जात र जनजातिको आधारमा सन् 1941 मा बड्गालीको सङ्ख्या

जिल्लामा 15,830 थियो भने हिन्दी भाषीको सङ्ख्या 21,996 थियो । सन् 1951 मा बड्गाली भाषी 64,446 र हिन्दी भाषी 30,240 रहेको देखिन्छ ।

बड्गाल विभाजनपछि सिलीगुडी यातायातको केन्द्र भई यसको महत्त्व बढेको एउटा कारण थियो । प्रशस्त सङ्ख्यामा पूर्व बड्गालबाट आएका शरणार्थीलाई पश्चिम बड्गाल सरकारले त्यहाँ बसोबासको प्रवन्ध मिलाएकोले दार्जालिङमा जनसाङ्ख्यिकीय परिवर्तन भएको देखिन्छ । सन् 1907 को गेजेटियरमा ओमेलीले सिलीगुडीलाई पहाडको फेदमा 784 जनसङ्ख्या र दलदल भएको औलो लाग्ने गाउँ भनेका थिए । सन् 1941 मा यसको जनसङ्ख्या 10,487 वा 73 प्रतिशत धेरै थियो भने दस वर्षमा यस सहरको जनसङ्ख्यामा 209.7 प्रतिशत वृद्धि भई सन् 1951 मा 32,480 पुगेको देखिन्छ ।

सन् 1931-41 मा तीन पार्वत्य महकुमाको जनसङ्ख्या वृद्धि हरदर 17.8 प्रतिशत समतुल्य 18 प्रतिशत वृद्धि सिलीगुडीमा भएको थियो । सन् 1941-51 मा पार्वत्य महकुमाको वृद्धि हरदर 14.2 प्रतिशतको पाँच गुणाभन्दा बढी 61.2 प्रतिशत वृद्धि सिलीगुडी महकुमाको भयो । सन् 1951 को जनसङ्ख्या 445,260 मा जिल्लामै जन्मनेहरू 338,161 थिए । नेपालबाट आउने 749 थिए, पाकिस्तानबाट आउने 5,355 देखाइएको छ । भारतदेखि बाहिर एसियाका अरू देशमा जन्मेकाहरू (नेपाललगायत) अब 2,939 मात्र देखिन्छन् । बड्गालका अरू जिल्लामा जन्मेकाहरू 6,788 थिए । बड्गालदेखि बाहिर भारतमै जन्मेकाहरू 40,846 थिए ।

सन् 1947 को गेजेटियरमा ए.जे. ड्यासले स्पष्ट भनेका छन् “अरू पहाडवासीभन्दा नेपालीको बाहुल्य छ । अनि यी पहाडवासी जातिहरू जिल्लाको मोठ जनसङ्ख्यामा 94 प्रतिशत छन् । यो कुरा सन् 1941 को जनगणनामा सम्प्रदायहरूलाई सापेक्षिक गुरुत्व दिने पद्धतिले लुकाएको छ ।”

सन् 1951 मा बाहुन, छेत्री, कामी, दामाई, सार्कीलाई मात्र नेपालीभाषी गनेर यो भाषा बोल्नेको प्रतिशत मात्र देखाइयो । ‘नेपाली’ भनी राई, तामाङ, मगर, लिम्बू, गुरुड, नेवार सबैलाई गनेर सन् 1941 मा 67.7 प्रतिशत जिल्लाको जनसङ्ख्यामा देखाइएको थियो भने सन् 1951 मा नेपाली जातिको प्रतिशत घटेर 59 मा पुग्छ । सन् 1941 मा सम्पूर्ण पहाडवासी जिल्लाको जनसङ्ख्याको 94 प्रतिशत थिए, जुन सन् 1951 मा घटेर 66.3 पुग्छ ।

खोजिएका तथ्यहरू अनेक छन्, जो अर्कै ग्रन्थको विषय बन्न सक्छन् । सङ्क्षेपमा यहाँ यति नै प्रशस्त मानिन्छ । सन् 1951 पछि नै दुई प्रमुख घटना घटे । एउटा, राज्य पुर्नगठन आयोग गठन भयो । भाषाको आधारमा प्रादेशिक

काइग्रेस कमिटि स्वाधीनताअधि गठित थिए। सन् 1947 पछि सत्तारुद्ध राजनीतिक दलको योजना पनि भाषाकै आधारमा स्वाधीन भारतमा प्रदेश वा राज्य गठन गर्ने भएकाले देशका राजनीतिक अवस्था र मागहरू ध्यानमा राखी यो आयोग गठन गरियो ।

जनगणनाको हिसाबमा नेपालीभाषी केवल 20 प्रतिशत देखाइएकोले दार्जीलिङ्गम्बन्धी कुनै परामर्श आयोगको प्रतिवेदनमा रहेन। दोस्रो, यही आँकडाको आधारमा दार्जीलिङ्गमा 20 प्रतिशत नेपालीभाषी देखाएर सन् 1961 मा पश्चिम बङ्गाल राजकीय भाषा विधेयक परित गरी जिल्लाका विशिष्टता नविचारी यहाँ पनि बङ्गालका अरू इलाकामा क्यैं बङ्गालीलाई एक मात्र राजकीय भाषा बनाउने चेष्टा गरियो ।

सन् 1961 मा दार्जीलिङ्गमा नेपाली जातीय एकताको भावना प्रखर भयो, एउटा हाँक पाएर। बृहत् रूपमा स्वतःस्फूर्त जनआन्दोलन प्रवल भएर मात्र गएन तर राजनीतिक दलको अकर्मण्यताले साक्षा मञ्च अनिवार्य बनायो । यो परिपाटी अछ चलिरहेकै छ ।

सन् 1961 अर्को जनगणनाको वर्ष पनि थियो । नयाँ जनगणनाले नेपाली बोल्ने जनगोष्ठीको नेपाली भाषामा आधृत जातीय भावना धेरैअघिदेखि तीक्ष्ण हुँदै आइरहेको अनुमानलाई पुष्टि दिन्छ । यस जनगणनामा प्रायः जम्मै नेपालीले आफ्नो मातृभाषा नेपाली लेखाएको देखिन्छ । दस वर्षदेखि हजारौंको सङ्ख्याले आफ्नो मातृभाषा राई, तामाङ, मगर, लिम्बू, गुरुङ, नेवारी इत्यादि लेखाएको भए दस वर्षपछि हठात् यो परिवर्तन देखिने थिएन । निर्णयमा आउन कर लाग्छ, सन् 1951 मा दार्जीलिङ्गको नेपालीको ऐतिह्य सामाजिक विकास प्रक्रियालाई बुझेर वा नबुझेर तर एउटा वास्तविकतालाई एउटा निस्पादित सत्यलाई विकृत पार्ने षड्यन्त्र कुनै स्तरमा भएको थियो ।

अब सन् 1961 मा जिल्लाको जनसङ्ख्या पुगेको छ 624,640 । जम्मा मातृभाषाहरू गणिएका छन् 119 अनि जम्मै मातृभाषा बोल्नेको सङ्ख्या 624,676 देखाइन्छ तिनमा कमान बस्तीमा नेपालीभाषीको सङ्ख्या 306,806 र सहरमा 62,624 गरी जम्मा 369,130 छ । प्रतिशतको हिसाबमा जिल्लामा नेपालीभाषी दस वर्ष पहिलाको 66.3 बाट घटेर 59 प्रतिशत पुग्छ ।

त्यस वर्ष राई बोली बोल्चु भन्ने मात्र 233, मगर बोल्ने 58, नेवारी लेखाउने 19, तामाङ लेखाउने 761, गुरुङ 4, लिम्बू बोल्ने 260, सुनुवार 214, गोखार्ती लेखाउने 22 जना छन् । यस्ता प्रायः कमान बस्ती इलाका र विशेष कालिम्पोड महकुमामा देखिन्छन् । सबै जोड्दा नेपालीको सङ्ख्या 371,142

हुन्छ । प्रतिशतमा त्यति दुई हजारको केही हेरफेर छैन । मोठमा सन् 1941 मा 94 प्रतिशत भएको पहाडवासी दस वर्षपछि 66.3 थिए भने सन् 1971 मा 62.8 प्रतिशत बन्छ । सन् 1951 मा बडगालीभाषी 64,446 थिए, सन् 1961 मा सङ्ख्या 115,172 छ । वृद्धि प्रायः 56 प्रतिशत छ । दस वर्षअघि हिन्दीभाषी 30,240 थिए, सन् 1961 मा 47,812 छ । वृद्धि प्रतिशत 63.2 छ ।

दार्जीलिङ जिल्लाको नक्सा

